



# त्रि-बोधिरस

त्रि-बोधिरस (Tri-Bodhirash) बौद्ध मासिक पत्रिका

वर्ष १, अंक ६, असोज पूर्णिमा/येन्या पुन्हि


बु.सं. २५६२, ने.सं. ११३८, वि.सं. २०७५, २०१८ A. D. August/Sept.

## बुद्धरस



सबे तसन्ति दण्डस्स-सबेसं जीवितं पियं  
अत्तानं उपमं कत्वा-न हनेय न घातये ॥  
b08 vgf;sn]+UofM;sl;t+Hofgf  
dfosb'pls+yM;dfgefMlkofk|f0fLlkGt  
cf3ft, lxt,f ofo]dTo], ofs]dTo].  
  
दण्ड देखेर सबै छाउँक्लू सबैलाई ज्यानको माया कू,  
त्यसकारण आफू कै सम्झी प्राणीलाई आघात बगर्नु  
र बगराउनु ।

*All are afraid of the stick, all hold their lives dear. Putting oneself in another's place, one should not beat or kill others.*



गत अंक

गोक रोग हो, संस्कार परम दुःख हो । - भगवान् बुद्ध

## बिषयसूची

महान् कथिनोत्सव - सन्दर्भ	१
शस्त्र अस्त्र परित्याग दिवस - विजया दशमी	२
<b>महान् धर्मचक्र सूत्रोपदेश</b>	<b>५</b>
महाशी सयादो महास्थविर	५
<b>विपश्यना भावना सम्बन्धी व्यवहारिक निर्देशन</b>	<b>७</b>
सयादो ऊ. पण्डिताभिवश	७
<b>अहिंसा</b>	<b>१०</b>
डा. भिक्षु ज्ञानपूर्णिक महास्थविर	१०
<b>अड्गुत्तरनिकाय</b>	<b>१२</b>
भिक्षु बोधिसेन महास्थविर	१२
<b>मिलिन्द प्रश्न</b>	<b>१४</b>
भिक्षु शोभन	१४
कोसम्बिकया खाँ	
भिक्षु धर्मगुप्त महास्थविर	१६
<b>बलिप्रथा - मिथ्यादृष्टि</b>	<b>२०</b>
भद्रन्त सम्यकसम्बोधि प्राणपुत्र	२०
<b>जातक बाख्य</b>	
दुण्डबहादुर बज्ञाचार्य	२३
<b>दुःख र दुःखमुक्ति</b>	
भिक्षु अमतो	२४
<hr/>	
<b>कला-साहित्य/प्रेरक प्रसंग</b>	
<b>बुद्ध कि युद्ध ?</b>	
भिक्षु विमलो स्थविर	२६



## त्रि-बोधिरस त्रि-वाचिक्य बौद्ध मासिक पत्रिका

धम्मानुशासक  
उपसंघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविर  
'अगममहापणिडत, अगममहासद्भमजोतिकथज'

सल्लाहकार  
भिक्षु धर्मगुप्त महास्थविर  
भिक्षु भद्रिय महास्थविर  
भिक्षु बोधिज्ञान महास्थविर

सम्पादक  
भिक्षु विमलो स्थविर  
मो. ९८४९५९८३३  
विशेष सहयोगीहरु  
भिक्षु चन्द्रिमो  
भिक्षु रेवतो

आर्थिक व्यवस्थापक/प्रायोजक  
कपिल शाक्य  
प्रविता शाक्य  
सितापाइला, काठमाडौं  
मो. ९८५९०६९८५५

विज्ञापन व्यवस्थापक  
कृष्ण गोविन्द महर्जन  
मो. ९८५९१७२३९५

वितरण व्यवस्थापक  
रामकृष्ण महर्जन  
मो. ९८४९१३४४४४

वितरकहरु  
गौतम तुलाधर  
कृष्ण प्रताप महर्जन  
जमुना महर्जन  
सनम महर्जन

सेटिङ्ग/मुद्रण  
आइडियल प्रिण्टिङ प्रेस  
र्वार्को, ललितपुर, फोन: ५५३०५२२

मूल व्यवस्थापन  
श्री सिद्धिमंगल बुद्ध विहार  
सिद्धिपुर, महालक्ष्मी नगरपालिका-६

प्रकाशक/सम्पर्क कार्यालय:  
त्रि-बोधि विपश्यना ध्यान केन्द्र  
सिद्धिपुर, ललितपुर, फोन: ५५८४९५५  
E-mail: pashavimalo@gmail.com  
tribodhirastra@gmail.com

## सम्पादकीय .....



सब्बे तसन्ति दण्डस्स - सब्बेस जीवित पियं ।

उत्तानं उपयं कत्वा - न हनेय न घातये ॥

दण्ड देखेर सबै डराउँछन् सबैलाई ज्यानको माया छ । त्यसकारण आफु भै सम्भक्ष प्राणीलाई आघात (हिंसा) नगर्नु/नगराउनु ।

नेपाली मात्रको महान चाड दशै/मोहनी नखः विजया दशमी । विजयको महोत्सवको रूपमा धुमधामले मनाउने विशेष चाड । यस विजया दशमी, विशेष चाडलाई विशेष रूपमा मनाउन सक्नुपर्छ/मनाउनुपर्छ । चाहे संस्कृति, पराम्परा, चाहे जात्रा, चाहे धर्मको नाममा होस् । यद्यपि धर्मको नाममा विजया दशमी मनाउदै गर्दा कसैको ज्यान नजाओस/कसैको ज्यान नलिओस । कसैको ज्यान लिएर बलि दिएर धर्म हुने भए पाप के गरेर हुन्छ ? बलि नै दिने हो भने लोभ द्वेष मोहको बलिदान गर्नु जटिको उत्कृष्ट बलिदान अरु हुनै सबैदैन, जसले आफु र अरुलाई सम्म हित उपकार नै गर्दछ । जसले गर्दा स्वयम् आफुमा विजय हासिल गर्न सकिन्छ, यसैको नाम हो विजय दशमी खासमा । त्यसैले विजया दशमी मनाऔं धुमधामले तर हिंसा रहित तवरले आत्मियता, सद्भाव, मैत्रीभाव र सौहार्दतापूर्ण तवरले मनाऔं । लोभ, द्वेष, मोह, हत्या-हिंसा त्यागेर शस्त्रअस्त्र परित्याग गरी स्वयम् आफुमाथि विजय हासिल गरेर सहि मानेमा विजया दशमी मनाऔं/मनाउन लगाओ ।

विजया दशमी - शस्त्रअस्त्र परित्याग दिवस ! बौद्ध परम्परा अनुरूप विशेष महत्व राख्ने ऐतिहासिक दिवस । शस्त्र-अस्त्र परित्याग दिवस । हिंसा-कोलाहलबाट अलमिगाएर आफूले आफूमाथि विजयी हासिल गर्ने पावन दिवस ! भारतवर्षका महान् सम्प्राट, ऐतिहासिक महान् सम्प्राट अशोकले विश्व विजयी बन्न हजारौं लाखौं नरसंहार गरि युद्ध जितेर आफ्नो राज्य विस्तार गर्दै थिए । यही क्रममा कलिंग राज्यको युद्धमा देखेको विभक्तता, संहार र रुवाबाजी देखेर उनी बैराग्य बनेका थिए । संसार जितेर आफु भित्र हारेका सम्प्राट अशोक ७ वर्षको श्रामणेर निग्रोधवाट बुद्धवचन सुनेर प्रभावित भए । अरुलाई जित्नुभन्दा आफूले आफैलाई जित्नु, विजय हासिल गर्नु वास्तविक विजयी थहरिन्छ त्यसलाई सहि मानेमा संग्राम जित भनिन्छ, भन्ने बुझेर दशमीको दिन शस्त्रअस्त्र परित्याग गरी अरु माथि होइन स्वयम् आफु माथि नै विजय हासिल गरी बुद्धर्घर्ममा श्रद्धाभावले शरणगमन गरेको ऐतिहासिक दशमी भएकैले विजया दशमी अथवा शस्त्रअस्त्र परित्याग दिवस मनाइएको हो । त्यसैले यस महत्वपूर्ण विषयलाई जानेर बुझेर विजया दशमी मनाउन सके, मनाउन लगाउन सके व्यक्ति, परिवार, समाज, गाउँ-शहर, नगर तथा राष्ट्र एवं संसारकै हित हुनेमा दुइमत छैन किन संसार उद्धार गर्ने कार्यमा एक ईटा थप्ने कार्यको थालनी नगरै ।

विजया दशमी मनाऔं धुमधामले तर वास्तविक रूपमा । हत्या-हिंसा रहित, आफूले आफूमाथि विजय हासिलक गरि तथा लोभ द्वेष मोहको बलि दिएर एवं शस्त्रअस्त्र परित्याग गरेर सहिमानेमा विजया दशमी मनाऔं/मनाउन लगाओ ।

**विजया दशमी-शस्त्रअस्त्र परित्याग दिवसको उपलक्ष्यमा मंगलमैत्री शुभकामना !**

## महान् कथिनोत्सव - सन्दर्भ

कथिन चीवर दानको परम्परा आज बुद्धभूमि हाम्रो देश नेपालमा संस्कृति समान भइसकेको छ भने बौद्ध देश श्रीलंका, थाइलैण्ड, बर्मा आदि देशहरूमा पनि चलिरहेकै छन् । यसका बाबजूद पनि यो कथिन चीवर दान गर्ने बौद्ध चलन आजमात्र हामी सामु चलिआएको परम्परा होइन, वरू आजभन्दा २६०० वर्ष अगाडी भगवान् बुद्धको समयदेखि नै चलिआएको पुरानो बौद्ध परम्परा हो । भगवान् बुद्धको समयमा पनि शुरू शुरूतिर यो परम्परा चलेको देखिदैन। पछि विभिन्न कारणहरु भएकोले नै बुद्धले कथिन चीवर दान लिनुहुने र इच्छा हुने श्रद्धावान्‌हरुले दान दिए पनि हुने नियम बनाउनुभएको थियो ।

कथिन चीवरदान प्रारम्भ भएको एउटा घटना बौद्ध वाडमयमा यसरी आएको छ ।

भगवान् बुद्ध श्रावस्तीको जेतवन विहारमा बसिराख्नु भएको थियो । त्यसबेला पाठेय्यक (पाठ) भन्ने ठाउँमा वस्ने ३० जना (तिंस) भिक्षुहरु थिए । उनीहरु जंगलमा वस्ने, भिक्षाद्वारा जीविका गर्ने, मशानमा फालिराखेको कपडा सिलाएर चीवर लगाउने, तीनवटामात्र चीवर (त्रिचीवर) धारण गर्ने भिक्षुहरु थिए ।

एक समयमा ती भिक्षुहरु भगवान् बुद्धको दर्शन गर्न भनी श्रावस्ती नगरतिर गए तर श्रावस्ती नपर्दै वर्षोपनायिका वा आषाढपूर्णिमा आइपुग्यो । यस समयदेखि सम्पूर्ण भिक्षुहरुलाई कुनै एक ठाउँमा तीन महिनासम्म वर्षावास वस्नुपर्ने नियम स्वयं भगवान् बुद्धले बनाइदिनुभएको थियो । तसर्थ, उनीहरु सबै श्रावस्तीबाट केवल ६ योजन (९६ कि.मि.) मात्र टाढा रहेको साकेत (अयोध्या) भन्ने ठाउँमा पुगेर त्यही वर्षावास वसे । तत्कालै भगवान् बुद्धलाई दर्शन गर्ने उनीहरुको इच्छा भने मनमै रह्यो ।

बल्लबल्ल तीन महिना वित्यो । उनीहरुको वर्षावास पनि समाप्त भयो । वर्षावास समाप्तपछि प्रवारणा गरेर उनीहरु बुद्धलाई दर्शन गर्नको लागि भनी श्रावस्तीतिर हिँडिहाले ।

पानी परिहरेको थियो । बाटो हिलाम्यै थियो । ती भिक्षुहरु हिलोले चीवर फोहर बनाई अनि वर्षाले निथृकृत बन्न जानेछ भन्ने कुरामा दुई मत छैन ।

पुण्य गर्न बेर लगायो भने पापमा वित जाने संभावना हुन्छ । - भगवान् बुद्ध

भिजाएर उनीहरु अनाथपिण्डिक महाजनले बनाइदिएको भगवान् बुद्ध बसिरहनुभएको श्रावस्तीको जेतवन विहार आइपुगे ।

ती सबै भिक्षुहरुले भगवान् बुद्धको दर्शन र वन्दना गरिसकेपछि एक छेऊमा वसे । कुनै नवआगान्तुक भिक्षुहरुका साथ कुशलवार्ता गर्नु भगवान् बुद्धको व्यवहार हुन्यो । तसर्थ भगवान् बुद्धले ती भिक्षुहरुलाई सोध्नुभयो- “हे भिक्षुहरु, ठिकै छ होइन ? वर्षावास रामोसँग त वितायौ होइन ? एक मत भएर आपसी मैत्रीपूर्वक संयमित रूपमा वर्षावास बस्यौ होइन ? भोजनमा कुनै कष्ट त भएन ?”

भगवान् बुद्धको उक्त प्रश्नहरु सुनेर ती पाठावासी भिक्षुहरुले सबै कुरा बृतान्त सुनाए । त्यसै क्रममा उनीहरुले हिलो र

वर्षाले आफूहरुलाई साङ्गै कष्ट भएको, फेर्नको लागि एउटा चीवर पनि अर्को नभएको र त्यही फोहोर भइसकेको भिजेको चीवरले नै यात्रा गर्नुपरेको कुरा बिन्ती गरे ।

भगवान् बुद्धले यसै सम्बन्धलाई लिई यसै प्रकरणमा धार्मिक कथा भन्नुभई ती भिक्षुहरुलाई सम्बोधन गर्नुहुदै कथिन चीवर दानको नियम बनाउनुभयो-

“अनुजानामि, भिक्षवे, वस्संवुद्धानं भिक्ष्वूनं कथिनं अत्थरितुं ।” अर्थात् - हे भिक्षुहरु, विनयपूर्वक वर्षावास सम्पन्न गरेका भिक्षुहरुले कथिन चीवर दान ग्रहण गर्ने अनुमति दिन्छु ।

कथिन चीवर दान उत्सव गर्न सजिलो छैन । यसमा धेरै पैसा पनि खर्च हुने गर्दछ । उक्त समारोहमा उपस्थित हुने हजारौलाई जलपान र भोजन गराउनु भनेको सजिलो कुरा पनि होइन । यसका बाबजूद पनि, नेपालमा कथिन चीवर दान गर्ने समयमा एक किसिमले सम्पूर्ण भिक्षुहरु, अनागारिकाहरु, उपासकहरु, उपासिकाहरु निमन्त्रणा गरेर उत्सव नै मनाउने चलनजस्तै बनिसकेको देखिन्छ । बुद्धधर्ममा कुनै पनि कुरामा अति नहुनु एउटा विशेषता नै हो । त्यसैले, यो कथिन चीवर दान उत्सव पनि सकी-नसकी गर्नेपछि भन्ने छैन । यदि यसरी बाध्यतामा जाने हो भने यो उत्सव पनि केवल एउटा विकृति बन्न जानेछ भन्ने कुरामा दुई मत छैन ।




## शस्त्र अस्त्र परित्याग दिवस - विजया दशमी

- विजया दशमी ! नेपाली क्यालेण्डरमा सबैभन्दा लामो विदा भएको महान् पर्व ! देश विदेशबाट आफन्तहरु भेटघातको समय ! तर बिडम्बना ! हत्या, हिंसा र रक्तरञ्जित पर्व ! अब त धेरैले बुझिसकेको छ ! हत्या हिंसाबाट टाढिन थालि सकेको पनि छ !
- बौद्ध परम्परा अनुसार यो एउटा ऐतिहासिक दिन भारत वर्षका महान् सम्राट अशोकले शस्त्रअस्त्र परित्याग गरी बुद्धधर्ममा दिक्षित भएको दिन ! धार्मिक यात्राको थालनी गरेको दिन !
- सम्राट अशोकको बारेमा भन्नुपर्दा उनी भगवान् बुद्धको महापरिनिर्वाण भएको लगभग २०० वर्ष पश्चात् भारत वर्षमा देखा परेका राजकुमार थिए ।
- उनी राजा विन्दुसार र महारानी धर्माका पुत्र थिए । आफ्ना पिताको देहान्त पश्चात् आफ्ना ९९ जना दाजुभाईहरुलाई हत्या गरेर आफू स्वयं राजगद्वीमा बसेका थिए ।
- आफ्नो साम्राज्यलाई विस्तार गर्ने क्रममा उनले धेरै राज्यहरुलाई जितेर लिएका थिए । धेरै राज्यहरु सँग युद्ध लडे । युद्धमा हजारौं लाखौं मानिसहरुलाई भारे पनि ।
- इश्वी पूर्व २५७ मा उनले कलिङ्ग देशलाई पनि जिते तर यो युद्धमा उनले मरेका अनगिन्ति लाशहरु, घाइते भई चिच्चाइरहेका अनगिन्ति मान्छेहरु, आफन्त वियोगमा शोक विलापले आकाश थर्किने गरी रुवावासी मच्चाइरहेका मान्छेहरुको विभत्सता देखे । उनको मनमा विरक्ति उत्पन्न भयो, वैराग्यको प्रस्फुटन भयो ।
- यस्तो समयमा भर्खर सात वर्षको शान्त श्रामणेर निग्रोधलाई देखेर आनन्दको महशुस गर्दछ र बुद्धवचन सुनेर प्रभावित हुन्छ ।




- बुद्धको महापरिनिर्वाण भएको २२२ वर्षपछि उनी राज्यभिषेक भएको ४ वर्षपछि इश्वी पूर्व २६१ सालमा उनी बौद्ध भए ।
- बौद्ध भएपछि उनले बुद्धको अस्थिधातुलाई प्रतिस्थापन गरेर ८४ हजार नगरमा ८४ हजार नै चैत्यहरु स्थापना गरे । साथमा तेतिकै विहारहरु पनि निर्माण गर्न लगाए ।
- आफ्नो राजधानी पाटलीपुत्र (हालको पट्टना) मा “अशोकाराम विहार” को निर्माण गरी ६० हजार भिक्षुहरुलाई भोजनदान गरे ।
- उनकै संरक्षणमा बुद्धशासन शुद्धिकरणको लागि तेश्रो संगायन (वृहत् महाधिवेशन) गरे । संगायना पश्चात् भिक्षुहरुको धर्मदूत मण्डल बनाई देश देशान्तरमा प्रचार प्रसार गर्न पठाए । श्रीलंका, वर्मा, थाइलैण्ड आदि देशहरुमा बुद्ध धर्म पुगे ।
- अशोक महाराजले आफु स्वयंले पनि ठाउँ ठाउँमा धार्मिक यात्रा गरेर अशोक स्तम्भ राख्न लगाए ।
- इश्वी पूर्व २५५ मा आफु पनि बुद्धशासनको अंशियार हुनको लागि आफ्ना छोरा महेन्द्र, छोरी संघामित्रलाई बुद्धशासनमा भिक्षु तथा भिक्षुणी बनाइदिए ।
- उनका यस्तै कार्यहरुबाट उनी चण्डाशोकबाट सबैको प्रिय धर्मात्मा धर्माशोक हुन पुगे । यसरी सम्राट अशोकले शस्त्र अस्त्र परित्याग गरी बुद्धधर्ममा लागेर नै ऐतिहासिक, धार्मिक कार्यहरु सम्पन्न गर्न सके । धर्माशोक सम्राट अशोक महाराजले शस्त्र अस्त्र परित्याग गरेको ऐतिहासिक दिन विजया दशमी थियो ।
- अन्तमा, अशोक महाराजले शस्त्र अस्त्र परित्याग गरी आफूले स्वयं आफूलाई जितेको विजय भएको दशमी भएकै कारणले बौद्ध वाङ्मयमा विजया दशमीलाई शस्त्र अस्त्र परित्याग दिवसका रूपमा धूमधामले मनाउने परम्परा रहेको छ ।



**अग्नमहापण्डित महोपकारक महाशी सयादो महास्थविरज्यूले**

**देशना गर्नुभएको**

## **महान् धर्मचक्रं सूत्रोपदेश**



### **मार देवपुत्रले फुस्ल्याउन आएको**

त्यस प्रकारले खाद्य पदार्थको सेवन साहै कम हुनगाई अघोरै दुःख कष्ट सहित अतितीव्र रूपले उद्घोग गरिरहनुभएको अवस्थामा मार देवपुत्र आएर फुस्ल्याउदै भन्न आएको ढाँचा र बोधिसत्वले उत्तर दिनुभएको तरीका लाई पनि यहाँ सम्मिलित गरी भन्न पर्ला ।

दया माया र करुणा लाग्दो ढंगले मार देवपुत्रले यसो भन्यो—

किसो त्वमसि दुब्बण्णो; सन्त्तिके मरणं तव ।

सहस्सभागो मरणस्स; एकंसो तव जीवितं ।

जीव भो जीवितं सेय्यो; जीवं पुञ्जानि काहसि ॥

मारिस = आयुष्मान गौतम; त्व = तिमी, किसो = साहै दुब्लाए, दुब्बण्णो = रूप-लावण्य विकृत भएर हेँदै एकतमासको दुर्वर्ण, असि = भइसक्यो । तव = तिम्रो, मरणं = मरण, सन्त्तिके = नजीक आइसक्यो । सहस्सभागो मरणस्स = हजार भाग जति त मरण हुने भइसक्यो, तव = तिमी, जीवितं = बाँची रहने भाग त, एकंसो = एकभाग मात्र रहेको छ (जीवित रहनुका निमित्त हजार भागमा एकै भाग मात्र बाँची छ, भन्ने मतलब भयो) । भो = भो आयुष्मान गौतम, जीव = बाँचका लागि उद्घोग गर । जीवितं सेय्यो = जीवित रहनु मृत्यु हुनुभन्दा राम्रो, असल हुँदैछ । जीवं = बाँची रह्यो भन्ने, पुञ्जानि = कुशल कर्महरु, काहसि = गर्न पाइन्छन् ।

मार देवपुत्रले उद्देश्य गरी भनेको कुशल कर्म चाहिँ मार्ग फल निर्वाणमा पुगिने दान शील आदि जस्ता कुशल कर्म पनि होइन, विपश्यना कुशल आर्य मार्ग कुशल पनि होइन, कस्तो कुशल हो त्यो भन्ने

चरतो च ते ब्रह्मचरियं; अग्गाहुत्तञ्च जुहतो ।

पहूतं चीयते पुञ्जं; किं पथानेन काहसि ॥

ब्रह्मचरियं=मैथुनबाट विरत हुने उत्तमाचरणलाई, चरतो च=आचरण गर्ने हुनाले र, अग्गाहुत्तञ्च जुहतो=

बलवान् भइक्नन निर्बललाई क्षमा दिनु मात्र क्षमाशील हुन्छ । - भगवान् बुद्ध

पूजा गर्न योग्य आगोलाई पूजा गर्ने हुनाले, ते=तिमीलाई, पहूतं पुञ्जं = धेरै धेरै पूण्य; चयिते = संग्रह गरेको हुनेछ । पथानेन= कष्ट र यातना पाइने गरी तीव्र रूपले उद्घोग गरीकन; किं काहसि = के-कस्तो फल अथवा अर्थ सिद्ध गर्न सकिने हुन्थ्यो र !

मार देवपुत्रले उद्देश्य लिएको कुशल कर्म मैथुनबाट विरत हुने र अग्नि-पूजन गर्नु मात्र हो । त्यो कुशल कर्मले राम्रो जन्म उत्तम भव लाभ भई सुख होइने हो भनी तिनताक त्यो युगमा विश्वास सहित धारण गर्ने गर्ये । बोधिसत्वलाई त्यस्तो भव-सुख चाहिएको थिएन । तसर्थ यसरी उत्तर दिनुभयो-

अणुमतोपि पुञ्जेन; अत्थो मय्य न विज्जिति ।

येसञ्च अत्थो पुञ्जेन; ते मारो वत्तुमरहति ॥

मय्य = मलाई, पुञ्जेन = तिमी मारले भनेको कुशल पुण्यको; अत्थो = आवश्यकता वा इच्छा, अणुमतोपि = अणु मात्र जति पनि, न विज्जिति=छैन । येसञ्च = जस जसलाई, पुञ्जेन अत्थो = तिमी मारले भनेको त्यो कुशल पुण्यको आवश्यकता छ, इच्छा छ; ते = ती आवश्यक भएकाहरु, इच्छा राखेहरु सबैलाई, मारो = तिमी मारले, वत्तु अरहति = भन्न जान सुहाउँदछ ।

त्यसरी उत्तर दिनुभएको कथनमा- “कुशल पुण्यको आवश्यकता छैन, इच्छा छैन” भन्ने बोधिसत्वको वचनलाई आधार मानी कसै कसैले दोषपूर्ण मिथ्या ढंगको धारणा लिई चर्चा गर्ने गर्दछन्, “संसारदेखि बाहिर जाने चाहना भए बोधिसत्वले भै कुशल पुण्यको इच्छा राख्न सुहाउँदैन, गर्न पनि अयोग्य, पन्द्धाउनु पर्दछ” भन्दै यसरी दोषपूर्ण धारणा लिई चर्चा गर्ने हुँदैछ । त्यस विषयसित सम्बन्ध राखेर एकजना मानिसले मकहाँ आइकन सोधेको हुँदा मैले यसरी उत्तर दिइपठाउनु पन्यो- “निर्वाणमा पुञ्चाइदिन सक्ने खालका दान, शील, भावना कुशल, विपस्सना कुशल, मार्ग कुशल भन्ने चाहिँ मार देवपुत्रलाई पनि थाहा हुँदैन,

बोधिसत्त्वले पनि त्यो बेला निर्वाण पुन्याइदिने खालका ती उत्तम कुशललाङ्गु टुङ्गो लाग्ने गरी थाहा पाउन सकेको हुँदैन, त्यसरी पूर्ण रूपले टुङ्गो लाग्ने गरी थाहा भइसकेको नहुनाले नै त खानु-पिउनु छोडेर भोकै बस्ने आदि दुष्करचर्चाहरु श्रेष्ठोत्तम मानेर आचरण गरेका थिए । त्यसकारण त्यो बेला कुशल पुण्यको आवश्यकता छैन, इच्छा छैन भनी बोधिसत्त्वले भन्नुभएको निर्वाण पुगिने कारण (हेतु) जुन कुशल छन् ती कुशललाङ्गु भनेका थिएनन् । भव-सुख प्राप्त हुन सकिने भनी विश्वास र धारणा लिन योग्य भएका कुशल-पुण्यलाई मात्र भन्न लाग्नु भएको थियो ।” भन्नै स्पष्टीकरण दिलाई पठाउन परेको थियो । उक्त उत्तर मार देवपुत्रले भनेको कुशल पुण्यसित सम्पर्क राखी हेरेमा एकदमै स्पष्ट नै छ । त्यसैले अर्थकथामा पनि “पुञ्जेना ति=कुशल पुण्यको आवश्यकता छैन भन्नेकथनलाई वट्टगामी मारेन वुत्तं पुञ्जं सन्ध्याय=मार देवपुत्रले भनेको भववर्तमा पुन्याइदिन सक्ने खालका कुशल पुण्यलाई उद्देश्य गरी, भण्ति=बोधिसत्त्वले भन्नु भएको थियो ।” त्यसकारण निर्वाणमा पुगिने कारण भइरहेको कुशलपुण्यलाई निषेध गरेका थिएनन् भनी सुनिः श्चत रूपले स्मरण गर्दै होश राख्नपर्दछ ।

बोधिसत्त्वले त्यसबेलासम्म खाद्य-पदार्थ सेवन नगरीकन भोकै निराहार बस्ने दुष्करचर्चाय आचरणलाई ज्ञान विशेष धर्म विशेष प्राप्त गराउने असल आचरण भनेर पनि विश्वास सहित धारणा गरिरहेकै थिए । त्यसैले—

नदीनमपि सोतानि, अयं वातो विसोसये ।  
किञ्च मे पहितत्तस्स, लोहितं नुपसुस्सये ॥  
लोहिते सुक्कमानमिष्ठ; पितं सेम्हञ्च सुस्सति ।  
मंसेसु खीयमानेसु; भियो चित्तं पसीदति ॥  
भियो सति च पञ्चा च, समाधि मम तिष्ठति ।  
भनेर पनि भन्ने गरिरहेका थिए ।

अयं वातो = बहैदै आइरहेको यो हावाले; नदीन(मपि सोतानि= नदीको पानीको धारा समेत; विसोसये = सुकाइदिन सक्ने हुँदैछ) । पहितत्तस्स मे = तीव्र रूपले उद्योग गर्ने चित्त हुने म हूँ र मेरो; लोहितं = रगतलाई, किञ्च न उपसुस्सये = किन सुक्न नदिई रहन सक्यो र !

लोहिते सुक्कमानमिष्ठ = रगत सुके पष्ठि, पितं सेम्हञ्च सुस्सति = पित र खकार पनि सुकेर जान्छ; (मंसेसु = मासु पनि सुकेर गड्हाल्छ, मंसेसु खीयमानेसु = मासु सुक्दै हराए पष्ठि; चित्तं = चित्त; भियो पसीदति = भन् बढी स्वच्छ निर्मल हुँदै जान्छ) । मम = मसित; सति च पञ्चा च समाधि च = स्मृति, प्रज्ञा र समाधि पनि; भियो तिष्ठति = भन् बढी दृढ भई स्थिर रहने छन् ।

खाद्य पदार्थको सेवन नगरी बस्नाले मासु, रगत, पित, खकार सुकेर जाने, त्यसरी सुकेर गएपष्ठि चित्त निर्मल भई स्मृति, समाधि प्रज्ञा आदि विशेष रूपले उत्पन्न हुँदैन आउने भनी विश्वास गरेर बोधिसत्त्वले मार देवपुत्रलाई उत्तर दिनुभएको नै हो । मार देवपुत्रले पनि खाने-पिउने केही नगरी बस्नाले विशेष धर्म लाभ हुने विश्वास मानी त्यसरी विशेष धर्म लाभ गर्लान् भन्ने भयले (त्यहाँ) आएर फुस्त्याएर भनिरहेको थियो; अनि फेरि पञ्चवर्गीय श्रमणहरु पाँच जनाले पनि खाने-पिउने केही सेवन नगरी आचरण गर्नाले ज्ञान विशेष धर्म विशेष धर्म लाभ भैकन बुद्ध हुनेछन् भनी विश्वास राखी तिनीहरुले प्रथम उपदेश सुन्नका निमित्त उद्देश्य लिई बोधिसत्त्वकहाँ साना-ठूला ब्रतद्वारा सेवामा लाग्दै प्रतीक्षा गरिरहेका थिए । तसर्थ दुष्करचर्चाय आचरणलाई नै तिनताक बुद्धकारक असल आचरण भन्ने विश्वास गरी धारण गरिरहेको कुरो स्पष्ट भइरहेको छ ।



## त्रि-बोधिरस (बौद्ध मासिक पत्रिका)

समयमै वार्षिक ग्राहक बनी बुद्ध शिक्षा पढौं, पढाऊौं, धारण, पालना गरौं ।  
शासनिक योगदान पुन्याओं ।

प्रकाशक/सम्पर्क कार्यालयः


त्रि-बोधि विपश्यना ध्यान केन्द्र

सिद्धिपुर, ललितपुर, फोन: ९५८९१५,

E-mail: pashavimalo@gmail.com, tribodhirasa@gmail.com



गत अंक





## सयादो ऊ. पण्डिताभिवंशद्वारा उपदेशित सतिपट्ठान विपश्यना ध्यान भावना निर्देशन

पण्डितारामा विपश्यना ध्यान केन्द्र

म्यानमार, येंगून

गतांशबाट कमशः.....

**दुइटै जोडेर :-**

अब यहाँ पनि यस्तै नै भयो । फुलेको आरम्मणमा चित्त समान रूपमा रहनको लागि ताकिदिनु पर्छ । निशाना लगाइ दिनुपर्छ । लक्षित गरिदिनु पर्छ । सुन्ने आवस्थामा पनि सुकेको आरम्मणमा चित्त समान रूपमा रहनको लागि ताक्ने स्वभाव विद्यमान हुनु आवश्यक छ । जहिले पनि ताक्ने लक्षित गर्ने स्वभाव समावेश भझरहेको हुनुपर्छ । चंकमण गर्ने अवस्थामा पनि खुट्टामा चित्त दृढ़ रूपमा राखेर उठाइरहेको र भाविता गरिरहेको चित्त समान गर्नको लागि ताकेर निशाना लगाइ दिनुपर्छ । जहिले पनि प्रारम्भ, सारेको देखि अन्तसम्म पनि ठीक्क गर्नको नियमित ताकेर भाविता गर्नुपर्छ । विसाउने अवस्थामा पनि शुरु विसाउने, भुँड्मा छुने सम्म समानरूप दिनको लागि निशाना लगाइरहनु पर्छ । सक्रिय रूपले उत्पन्न भएका सम्पूर्ण आरम्मणहरु र चित्त समान रूपमा लक्षित गर्ने स्वभाव विद्यमान हुनु आवश्यक छ । यो वितर्क नै भयो । त्यसैले वितर्क भझरह्यो भने चित्त साँघुरिएर जाने, छर्लङ्ग नहुने, न फैलिने स्वभाव हुँदैन । चित्त फैलिएर, हलचल भई, स्वच्छ भझरहने हुन्छ । थिनमिद्ध पस्यो भने पनि र थिनमिद्धको सिधै प्रतिपक्ष भझरहेको वितर्कद्वारा हटाउनु पर्छ । चित्तलाई हौसलित गर्ने वीर्यसंग पनि मिल्ने वितर्ककै दुवै जोडी दिनेबेला यो थिनमिद्धले कहाँ सामना गर्न सक्छ र ? तत्क्षण भान्ने भयो नै ।



**नपुग र बढि (घट-बढि) नहने गरी :-**

सहि, मूल आरम्मण भझरहेको पेट फुलिरहने, सुकिरहने देखि भाविता गर्ने योगीको भाविता गर्नुपर्ने आरम्मणमा भाविता चित्त पुच्याउनको लागि उद्योग गनुपर्छ । थेलिदिनुपर्छ । तत्कालै थेलिदिनुपर्छ । त्यस्तो वीर्य हुनु आवश्यक छ । त्यस ढकेल्ने, प्रयास गरिरहने वीर्य कहिले काँही कम भझरहन सक्छ । कम भझरह्यो भने आरम्मणमा चित्त पुगन सक्दैन । कहिलेकाँही छन्द बढि भएमा पनि भाविता चित्तले आरम्मणलाई नाघेर जाने हुन्छ । आरम्मण छल्ले हुन्छ । यसले सन्तुलन नभएको स्वभाव देखाइरहेको भयो । त्यस्तै गरी ताक्ने स्वभाव, निशाना लगाउने स्वभाव नभएको देखाइरहेको छ । त्यसैले वीर्य नपुग भएमा पनि भाविता गर्नुपर्ने आरम्मणमा बेलैमा पुगिदैन । बढि भएमा पनि छलेर नाघेर जाने हुन्छ । त्यस्तो नपुग र बढि स्वभाव हताउनको लागि, नछल्नको लागि नियमित रूपले ताकिरहनु लक्षित गरिरहनुपर्छ । निशाना लगाइरहनुपर्छ । लक्षित गरिरहनुपर्छ । त्यसरी लक्षित गरिरहनु नै विर्तक हो ।

**अति नै बिशेष रहेछ :-**

त्यस वितर्कले लक्षित गरिरहनुपर्छ । लक्षित मात्र गरेर उद्योग गर्ने स्वभाव भएन भने आरम्मणमा चित्त पुर्दैन । चित्त आरम्मणमा पुच्याउनको लागि उद्योग गरेको मात्र छ, तर अपुग नपुग भझरह्यो, बढि भझरह्यो भने पनि उचित भएन । ठिक्क, समान गर्नको लागि ताक्ने, निशाना लगाउने लक्षित गर्ने स्वभाव पनि भझरहनु पर्छ । दुवै पूर्ण र समान भएमात्र उचित हुन्छ । उदाहरण

- गुच्छा खेलने बेलामा खानु पर्ने गुच्छालाई आफ्नो औलाको गुच्छाले खानको निम्नित उद्योग गनुपर्छ , लक्षित गर्नुपर्छ । फेरी सहि रूपमा ताक्नु पनि पर्छ । उद्योग मात्र, प्रयास मात्र गरेर ताकिएन भने हान्नु पर्ने गुच्छा भन्दा नाघेर जान सक्छ । छलेर जान सक्छ । ताक्न त ताक्यो तर उद्योग प्रयास गर्ने स्वभाव रहेन भने आफुले हानेको गुच्छा हान्नुपर्ने गुच्छा सम्म पुग्दैन । आफ्नै हातमा नै परिरहन्छ । त्यसैले गुच्छा सम्म पुग्नको लागि उद्योग पनि गर्नु आवश्यक छ । ठ्याक्क लाग्नको लागि ताक्नु पनि पर्छ । ती मानसिक तत्व, शक्ति दुईटामात्र बृद्धि गरी हेर, योगीहरुमा अवश्य नै स्मृति बृद्धि भएर आउँछ । चित्त पनि शुद्ध भएर आउँछ । योगीहरुले सर्वप्रथम भेट्ने थिनमिद्द शत्रुलाई पनि राम्रैसंग नै आक्रमण गरी, विनाश गर्नसकि स्मृति विशेष रूपले उत्पन्न भएर आउँछ । यो आताप वीर्य र वितर्क अतिनै आवश्यक विषय हो । यी दुई बलशक्ति जहिले पनि विद्यमान हुनुपर्छ ।

कैयन योगीहरुले भाविता मात्रै गरिरहन्छन् । कण्ठष्ट आएको पाठ दोहन्याए भै “फुल्दैछ, सुक्दैछ, फुल्दैछ, सुक्दैछ” भनी बालकले अभ्यास गरे जस्तै गरिरहन्छन् । उद्योग गरेको मात्र छ तर ताक्ने स्वभाव नभएकाले उचित र सही अभ्यास भएन । कहिले काही ताकेको जस्तो छ तर वीर्यबल पूर्ण छैन, पूर्ण नभएको कारणले अपुग भझरह्यो । छलिरह्यो । ठ्याक्क र सही रूपमा रहेन । त्यसैले उद्योग गर्ने वीर्य र ताक्ने निशाना लगाउने वितर्क यी दुई बलशक्ति योगीहरुमा सर्वप्रथम उत्पन्न भएर आएको आरम्मणलाई अटूट र निरन्तर भाविता गर्न सक्नको लागि अति नै आवश्यक छ भन्ने कुरा व्यवहारिक रूपमा समिक्ष राख्नुपर्छ । यी दुई बलशक्ति पूर्ण भयो भने धेरै मात्रामा पूर्ण हुनजान्छ । योगीहरुले यी दुई बलशक्ति मात्र पूर्ण रूपमा बृद्धि गरिरहनु, केहि दिन भित्रै, केहि समय केहि क्षण भित्रै समाधिबल पूर्ण भएर आई समय नवित्रै ज्ञानहरु उत्पन्न भएर आउँन सक्छ । यो अति विशेष विषय हो ।

यसरी आताप वीर्य पनि भयो, ताक्ने स्वभाव पनि भयो भने “सतिमा” भनिराखे भै स्मृति बृद्धि भएर आउँछ । दृढ रूपमा भाविता गर्न सक्ने भएर आउँछ । पेट फुल्ने, सुक्ने काय रूप समूहमा उद्योग गर्ने पनि छ, निशाना

लगाउने स्वभाव पनि भयो भने फुलेको प्रक्रियालाई शुरु देखि अन्तसम्म सुनिश्चित रूपले दृढ रूपमा भाविता गर्न सक्ने भएर आउँछ । यसैलाई कायानुपस्सना सतिपट्टान भावना भनिन्छ । सुक्ने आवस्थामा पनि शुरुदेखि निरन्तर रूपमा अन्त हुने अवस्थासम्म पनि उद्योग गरी उचित रूपमा भाविता बृद्धि गरिदियो भने मानसिक बलशक्ति दुईटा पूर्ण भएर आउने वितर्कै फुलको स्वभावलाई सुनिश्चित रूपले दृढतापूर्वक भाविता गर्न सकेकोलाई कायानुपस्सना सतिपट्टान भावना भनिन्छ । यतापत्तिबाट उद्योग गरीदिन सक्ने, उचित गरीदिन सक्ने दृढतापूर्ण स्मृति बृद्धि भएर आउने अति नै उत्तम विषय हो । आरम्मणमा चित्त माथि र सतह सतहमा मात्रै छोएर गएको हैन । पानीमा ढुंगा फ्याक्ने अवस्थामा ढुंगा पानी भित्रै दुबेर गएभै हुन्छ । स्मृतिको स्वभावलक्षण स्वतः नै उत्पन्न भएर आउँछ । त्यसको कृत्य कार्य पनि प्रकट भएर आउँछ । त्यसको प्रत्युत्प्रस्थान पनि प्रकट रूपले नै उत्पन्न भएर आउँछ । यो अति नै विशिष्टपूर्ण छ ।

### स्मृतिको लक्षण :-

स्मृतिको लक्षण, रस (कृत्य) प्रत्युत्प्रस्थानलाई ग्रन्थमा दर्शाइएको छ । “अपिलापनलक्षणा सति” । सति-भाविता गर्ने स्मृति । अपिलापन लक्षणा-पानीमा टुम्बा उट्रिएभै हल्का रूपमा सतह सतहमा नभइ, एक प्रकारले पानी माथि हल्का वस्तु उट्रिएभै सतहमा मात्र नभइ गहंगो भई तत्क्षण दुबेर जाने लक्षण पाइन्छ । टुम्बालाई पानीमा फ्यालियो भने सतहमा नै उट्रिएर पानीमै बगेर जान्छ । अलिकता पनि गहंगो हुदैन । तर ढुंगा, झटाको टुका पानीमा फ्याकेको खण्डमा तत्क्षण पानी भित्र तल ढुबेर जान्छ ।

उद्योग गर्ने आताप भन्ने वीर्य र ताक्ने, लक्षित गर्ने वितर्क भयो भने अटूट रूपमा भाविता गर्नुपर्ने आरम्मणलाई पूर्ण रूपमा ढाकिने गरी भाविता गर्न सकी र आरम्मणलाई भाविता गरिरहने चित्त स्वाराक्क भित्र छिरे जस्तै स्मृतिको स्वभाव लक्षण देखिन आउँछ । सुक्ने आवस्थामा पनि भाविता गरिरहेको चित्त आरम्मणमा पुग्नको लागि उद्योग गरी उचित अवस्था प्रदान गर्ने स्वभाव भयो भने सुकेर गढरहेको आरम्मणमा झटा टुका

पानीमा प्याल्दा डुबेर गए जस्तै भएर जान्छ । यसरी स्मृतिको स्वभाव लक्षण देखिन आउँछ ।

- आरमण उत्पन्न हुने वित्तिकै भित्रै सम्म दुबेर जाने हुन्छ ।
- फुलेको स्वभाव उत्पन्न हुने वित्तिकै भित्रै सम्म दुबेर जाने हुन्छ ।
- सुकेको उत्पन्न हुने वित्तिकै भित्रै सम्म दुबेर जाने हुन्छ ।
- उठाइरहेको उत्पन्न हुने वित्तिकै भित्रै सम्म दुबेर जाने हुन्छ ।
- सारिरहेको उत्पन्न हुने वित्तिकै भित्रै सम्म दुबेर जाने हुन्छ ।
- विसाएको उत्पन्न हुने वित्तिकै भित्रै सम्म दुबेर जाने हुन्छ ।
- उठिरहेको उत्पन्न हुने वित्तिकै भित्रै सम्म दुबेर जाने हुन्छ ।
- घुमिरहेको उत्पन्न हुने वित्तिकै भित्रै सम्म दुबेर जाने हुन्छ ।

उत्पत्तित सम्पूर्ण आरम्मणमा उद्योग गरी उचित अवस्था सृजना गरेको कारण दृढतापूर्वक भाविता गर्न सक्ने स्मृति भाविता गर्नुपर्ने आरम्मणमा ईटा टुका पानीमा प्याक्दा सुतुक्क डुबेर भित्र छिन्ने जस्तै डुबेर भित्र छिर्न सक्छ । यो स्मृतिको स्वभाव लक्षणहरु प्रकट भएर आएको हो ।

### स्मृतिको रस वा कृत्य :-

उद्योग अभ्यास पनि निरन्तर भइरह्यो, अटूट रूपमा भाविता गर्न सक्नको निमित्त आरम्मणमा चित्त पुऱ्याउन प्रयास गरिरहने स्वभाव पनि भयो, सीघ रूपमा प्रयास गर्ने स्वभाव पनि भयो, ताक्ने स्वभाव पनि भयो, उचित अवस्था पनि प्राप्त भयो भने उत्पत्तित सम्पूर्ण आरम्मणलाई फुल्ने जम्मै, सुक्ने जम्मै, आरम्मणलाई नछुत्याईकन, खाली वा रित्तो अवस्था नभएको भन्ने अभिप्राय निस्कन्छ । हरेक पल्ट फुलेका र सुकेका आरम्मणहरुलाई नछुताईकन अटूट निरन्तररूपमा भाविता गरिहरेको भनेको स्मृतिको सामर्थ्यता देखिन आएको हो । त्यसलाई “असम्मोसरस” भनिन्छ । “सम्मोस” भनेको बिलाएर पढाउने, छुटाएर पढाउने, खाली वा रित्तो बनाउने । असम्मोस, भनेको त्यसको विपरीत नहराउने नछुटाउने, खाली वा रित्तो अवस्था नबनाउने

हो । हरेक भेटिएका र उत्पन्न भएका आरम्मणलाई कुनै पनि छुट्टिएन । यसैलाई स्मृतिको कृत्य, कार्य भनिन्छ । रस भनेर पनि भनिन्छ ।

“उत्पत्ति-विनाश विर्सन दिएन” । उत्पत्ति विनाश भइरहे सम्म चित्तलाई विर्सन नदिनको निमित्त त्यस स्मृतिले कार्य गरिदिन्छ । कति राम्रो र उत्तम विषय ! उत्पत्ति र विनाश कुनै पनि विर्सिएन भने उत्पन्न भएर आएको आरम्मण र भाविता गरिरहने चित्तको आमुने सामुने भइरहेको आकार प्रष्ट, प्रकट भइरहको छ ।


### स्मृतिको पच्चपट्टान (प्रत्यत्प्रस्थान)

फुलिरहेको आरम्मण तिर भाविता गरिहेको चित फर्किरह्यो, उचित भइरहेको भन्ने अभिप्राय समावेश पाइन्छ । त्यस पच्चपट्टान स्वत नै प्रकट भएर आइरहेको छ । त्यसलाई “विसयाभिमुखभावपच्चपट्टान” भनिन्छ । विसय-आरम्मतिर, अभिमुख-अभिमुखी भइरहेको वा सिध्य आमुने सामुने भइरहेको, उटा फुलेर आउने वित्तिकै यता भाविता गरिरहेको चित समान रूपमा रहेको उन्मुख, अभिमुख भइरहेको, आमुने सामुने भइरहेको छ । आमुने सामुने भनेको “सिध्य” भन्ने अभिप्राय हुन्छ । सिध्य हुनुपर्छ । सुकेको आरम्मण उत्पन्न हुन वित्तिकै भाविता गरिरहने चितसंग आमुने सामुने भइ सिध्य भएर जानुपर्छ ।

जहिले पनि आमुने सामुने सिध्य भइरहेको भनेको, नयाँनयाँ ताजा ताजा उत्पत्तित आरम्मण, नौलो नौलो उत्पत्तित आरम्मणमा चित्त आमुने सामुने भइरह्यो, उन्मूख भइरह्यो, उचित भइरह्यो भन्ने अभिप्राय हो । यस किसिमको प्रत्युत्प्रस्थान उत्पन्न वृद्धि भएर आउँछ ।

योगीले “ओहो ! यो भाविता गरिरहने चित्त आरम्मण संग समान भइरह्यो, ठ्याक्क ठ्याक्क भइरह्यो” भनी यसरी प्रकट रूपले जानीवुभी थाहा पाएर आउँछ । यो स्मृतिको “पच्चपट्टान” देखिन आएको हो । अति नै विशिष्टको रहेछ । “आरम्मणमा उन्मूख भई प्रकट भएर आएका । आरम्मणमा उन्मूख भई प्रकट भएर आएको भनेको समान रूपमा प्रकट भएर आएको ठ्याक्क ठ्याक्क भई प्रकट भए आएको । यो स्मृतिको पच्चपट्टान हो ।

बाँकी अर्को अंकमा....



# अहिंसा

डा. भिक्षु ज्ञानपूर्णिक महास्थविर

अगगमहापण्डित, अगगमहासद्वम्मजोतिकधज, धम्माचरिय



अहिंसा दुइ शब्द जोडेर बनेको शब्द हो । अ+हिंसा । “अ” प्रतिषेध अर्थवाची हो ‘न’ जस्तै; न हिंसा अहिंसा । हिंसामा हिंस धातु ‘आ’ प्रत्येय जोडिएको छ । हिंस धातुको अर्थ पालि व्याकरण अनुसार हिंसा गर्ने अर्थमा व्यक्त छ ।

हिंसा भन्नाले पौरुषवचनद्वारा अरूलाई पीडा दिनु, दण्डादिद्वारा मार्नु पिटनु, चोट पुऱ्याउनु, शारीरिक मानसिक यातना दिनु, सास्ति गर्नु, हानी नोकसानी पुऱ्याउनु, हत्या गर्नु आदि जम्मै यसै भित्र समावेश भएका हुन्छन् । रगत चुसेर दुःखाइदिनु पनि हिंसा नै कहलाइन्छ । नाश गर्नु विनाश पारिदिनु पनि हिंसा नै हो । हात गोडा दण्डी आदि प्रयोग गरी हिर्काउनु, हान्नु लात् मार्नु लछाडपछाड पार्नु, सिंगले हान्नु, गला घोटनु, बन्दूक आदिले दागनु, बलात्कार गर्नु, जबर्जस्ति र अन्यायपूर्वक बल प्रयोग गर्नु, आतंकित पार्नु, हमला गर्नु, खुकुरी आदिले काद्नु टाउको आदि छिनाउनु, बलि चढाउनु यी सबै नै हिंसा हुन् ।

आफूलाई पनि अरूलाई पनि कष्ट पुऱ्याउनु, दुःख दिनु हिंसाको स्वभाव हो । हिंसा भझरहेको बेलामा पनि भझसकेको बेलामा पनि यसले हानी पुऱ्याइराखेकै हुन्छ ।

यी अमानवीय व्यवहार र कियाकलापलाई त्यागी जब मानिस दण्डविधान शस्त्रअस्त्र विधानबाट अलिंगएको हुन्छ, मारकाट धात प्रत्याधातमा संलग्न हुँदैन, त्यसलाई अहिंसाको संज्ञा दिन सकिन्छ । “न हिंसतीति अहिंसा” “न हिंसयति एतायाति अहिंसा” अथवा “न हिंसनं अहिंसा” भन्ने विग्रह अनुसार जसले शरीर, वचन र मनले हिंसा गर्दैन, जसमा हिंसा गराइने कारण चेतना छैन अथवा जसमा हिंसा विमरण स्वभाव मात्र छ, त्यो व्यक्ति नै साँच्चिको अहिंसक भन्न सुहाउँछ, उसको चेतना र स्वभावमा अहिंसा पलाएको छ भन्न मिल्छ ।

अहिंसा गुणात्मक अथवा भावात्मक शब्द हो । यो अन्तस्करणमा पलाउने र प्रस्फुटित हुने सद्गुणपूर्ण

शुद्धचरित्र हो । यसको विकासको लागि हामीले भित्री हृदयदेखि नै सच्चरित्रताको अभ्यास गर्नुपर्दछ । आफू नो मनलाई दिगो र दरिलो पार्न दीर्घकालीन अभ्यास चाहिन्छ ।

रीस, राग, ईर्ष्या, क्रोध, द्वेष, आक्रोश, बदलाको भावना, मान, अभिमान, आधात, कुण्ठा, म्रक्ष, शठता आदि यी मानसिक दुर्गुण र दुर्वलतालाई हटाई, पन्छाई, क्षान्ति, दया, क्षमा, धैर्य, वीर्य, मैत्री, करुणा, परोपकारिता, सद्भावना, सहिष्णुता, आत्मियता, भातृत्व, बन्धुत्व, अपनत्व, त्याग, उदारता, सहनशीलता आदि मानसिक सद्गुणहरु र दृढ सन्तुलित मानसिक सक्षमतालाई सतत सचेत गराई त्यस दिशातिर निगरानी राखी उत्पादन गराउनुको साथै त्यसमा अभ्यस्त भएर पनि रहनु अति आवश्यक हुन्छ ।

यदि त्यस किसिमको मानसिकतालाई सबल पारेर सक्षम तुल्याइराखेको छैन भने कारण न जुधेसम्म त आफू अति नै क्षमाशील, दयावान्, मैत्रीपूर्ण धैर्यधारी, प्रतिक्रिया रहित, सीदा साधा, सहनशील ठानिराखिने भएतापनि जब त्यस्तै कारण र घटनासित सामना गर्नुपर्ने हुन्छ, तब आफू पराजित भएर पनि आखिरमा बाध्यतावश हिंसाको क्षेत्रितर ढकेलिन पुगिन्छ र चाहि न चाहिकन पनि आतंक र बर्बरतालाई अपनाउनुपर्ने स्थित आइपर्दछ । “यस्तो स्थितिमा मैले के नै गर्न सक्छु र ! यसतै परिस्थितिको सृजना भझाहाल्यो क्यारो !” भनेर गुनासो पोख्नु र बहाना पार्नु बाहेक अर्को केही उपाय गर्ने बाटो सुलिङ्गदैन । कमजोर मानसिकता र अनभ्यस्त सच्चरित्रताको परिचय नै यही हो ।

त्यसैले मानव मात्रले यदि अहिंसालाई साकार तुल्याएर कार्यान्वयन गरी कार्यक्षेत्रितर अगाडि बढने हो भने २५०० वर्ष भन्दा अघि भगवान् बुद्धद्वारा अभिव्यक्त यी निम्न कुराहरुलाई हरहमेशा चिन्तन मनन र अभ्यास गरिराख्नु नितान्त आवश्यक देखिन्छ ।

“हामी वैरीहरूको माभमा अवैरी भई अत्यन्त सुखपूर्वक बाँचिरहने छौं । वैरभावयुक्त मनुष्यहरू प्रति अवैरभाव जगाई हामी विहार गर्ने छौं ।”

“हामी राग द्वेषादिले आतुर भइराखेका व्यक्तिहरू वीच आतुरता रहित भई अत्यन्त सुखपूर्वक बाँचिरहने छौं । आतुरभावयुक्त व्यक्तिहरू प्रति अनातुरभाव जगाई हामी विहार गर्ने छौं ।”

“हामी ईर्ष्याभिभूत व्यक्ति मध्यमा ईर्ष्या रहित भझ अत्यन्त सुखपूर्वक बाँचिरहने छौं । ईर्ष्याभावयुक्त व्यक्तिहरू प्रति ईर्ष्या विहीनभाव जगाई हामी विहार गर्ने छौं ।”

“जबसम्म कसैले प्राणीहिंसा गर्दछ, तबसम्म त्यो व्यक्ति आर्य (श्रेष्ठ, पवित्र, उत्तम व्यक्ति) कहलाइदैन । सबै प्राणीहरू प्रतिको अहिंसा नै “आर्य” भनाउन सक्ने गुण हो ।”

“सुखापेक्षी सुखकामी सत्वहरूले आ-आफ्नो सुखको गवेषणगरी यदि दण्डद्वारा हिंसा गर्दछ, भने ती सत्वहरूले पछि सुख पाउने छैनन् ।”

“सुखापेक्षी सुखकामी सत्वहरूले आ-आफ्नो सुखको खोजिनीति गरी यदि दण्डद्वारा हिंसा गर्दैनन् भने त्यस्ता सत्वहरूले पछि सुख पाउने छन् ।”

“यो संसारमा साराका सारा प्राणीहरू दण्डदेखि तर्सिन्छन्; मृत्युदेखि भयभीत हुन्छन् । तसर्थ आफैले आफैलाई उदाहरणको रूपमा अगाडि राखी कसैको हत्या पनि नगर, घात पनि नगर ।”

“यो धरतीमा साराका सारा प्राणीहरूलाई आ-आफ्नो जीवन प्यारो लाग्छ । तसर्थ आफैले आफूलाई साक्षी राखी कसैको पनि हत्या नगर, घात पनि नगर ।”

यी माथि उल्लेखित बुद्धवचनहरूलाई जान्न बुझ्न सम्भन्न आफैलाई अगाडि साक्षीको रूपमा प्रस्तुत नगरिकन सम्भव छैन । जबसम्म अरूपको दुःखदर्द मर्कापीडालाई आफैले प्रत्यक्ष अनुभव गरेको हुँदैन, तबसम्म अर्काको घाउ कति कष्टदायी छ भन्ने कुरा ख्यालै हुँदैन । गाई गोरुको घाउ कौवाले थाहा नपाउने जस्तै ।

अर्काको घाउ र दुःखदर्दलाई त त्यसै त्यसै हावा मै उडाइदिन्छन् मानिस भनाउँदाहरूले । आफूलाई सियोले घोचेकोलाई असत्य सम्भन्ने व्यक्तिहरूले अरूलाई खुकुरीले हानुलाई खेलवाड र हाँसीखेली सम्भन्छन् यी मानिस भनाउँदाहरूले । आफ्नो सानो तिनो समस्यालाई भने

तीनको ताड सम्भन्ने अरूपको मरणन्तिक पीडा र वेदनालाई भने नगण्य ठान्ने बानि छन् यो संसारमा । किनभने आ-आफ्नो स्वार्थले उनीहरूलाई अन्यो तुल्याइराखेको हुन्छ । भक्ताभोगीले मात्र त्यसको मर्म बुझ्न सक्छ ।


त्यसैले भगवान् बुद्धले आफूलाई नै साक्षी स्वरूप अगाडि प्रस्तुत गर्नुपर्ने कुरा व्यक्ति गर्नु भएको हो । यो कतिको महत्वपूर्ण कुरो हो, सबैले बुझिदिनु पर्यो । जसले यसलाई बुझ्छ, महशुस गर्दछ, त्यसैले हिसाको वास्तविकाता र अहिंसाको सत्यतालाई थाम्न सक्ने हुन्छ । त्यसैबाट अहिंसाको महत्वबोध हुन जान्छ । आजभोलि नाउँमा मात्र “अहिंसा परमो धर्मः” भइराखेको छ । तर वास्तविकता भने अकै भइराखेको पाइन्छ । यो सुल्टोको उल्टो स्वभावलाई यसरी धरतीका मानिस भनाउँदाहरूले कहिले सच्याउने हो ? कसलाई के थाहा !

आजको यो विश्वमा जुन किसिमको हिंसा, आतंक, बर्बरता र क्रूरताले आकाश छुन गइरहेको छ, त्यसलाई नियालेर हेर्ने हो भने आशा पलाउनुको सट्टामा निराशा पछ्चाउनुपर्ला जस्तो छ । कारण ज-जसले यो धरतीमा अहिंसाको पाठ पढाउन र प्रतिष्ठा बढाउन खोजेका छन्, सत्यलाई अलागन लागेका छन्, ती जम्मैलाई हिसाले धरासायी पारिदिएका कुरा हाम्रो सामू इतिहास साक्षी छ । अहिंसाको सन्देश प्रचारक शिक्षा प्रदायक भगवान् बुद्धलाई अपवादको रूपमा राखी अन्य अहिंसाका पूजारी परमोपासकहरू हिंसाका शिकार भएको कुरा उनीहरूको रगतले सिज्जित भई दाग परेको यो धरती अहिलेसम्म पनि साक्षीको रूपमा मौन धारण गरी विद्यमान छैदैछ । यो हो यो संसारको वास्तविक र सही अनुहार । यो अनुहार फेर्नसक्ने को हुनसक्ला यो ब्रह्माण्डमा ? व्यक्तिको रूपमा त फेला पानैसक्ने स्थिति छैन । हिस्क मनोवृत्तिलाई पुरै परिवर्तन नगरिकन यो सम्भव हुँदैन । यसको लागि उपाय के छ ? साधन के हो ? माध्यम कहाँ छ ?

आफै आफैमा न खोजिकन फेला पर्दैन । त्यसैले पनि भगवान् बुद्धको मार्गप्रदर्शन अति महत्वपूर्ण र प्रभावकारी रहेको छ – “आफैले आफूलाई साक्षी राख्नु, उदाहरण अथवा नमूनाको रूपमा आफैलाई सर्वप्रथम अगाडि उभ्याउनु प्रस्तुत गर्नु ।”

“अहिंसा परमो धर्मः” : यथार्थतामा बदल्न सक्नु !

“भवतु सब्ब मंगलम्” सबै सबैको मंगल होस्, कल्याण होस् । ♦



## अङ्गुतरनिकाय

भिक्षु बोधिसेन महास्थविर

अनुवादक



### (७) २. यमकवग्गो

#### १. अविज्ञासुतं

६१ . “पहिला, भिक्षुहो ! अविद्याको अग्रभाग थियो भनी स्पष्ट थाहा भएन— ‘यो भन्दा पहिले अविद्या थिएन, अतः पछि पनि थाहा हुने छैन । भिक्षुहो ! यसलाई यसरी भन्नुपर्छ तर यो थाहा पाउन सकिन्छ— ‘यस हेतुद्वारा अविद्या हुन्छ ।’

“भिक्षुहो ! मैले अविद्याको पनि आहार (हेतु) छ, विना आहारको होइन भनी भन्दछु । अविद्याको आहार के हो ? यसको उत्तर ‘पञ्च नीवरण’ हुन् । भिक्षुहो ! मैले पञ्च नीवरणको पनि आहार छ, विना आहारको होइन भनी भन्दछु । पञ्च नीवरणको आहार के हो ? यसको उत्तर ‘तीन प्रकारका दुश्चरित्र’ हुन् । भिक्षुहो ! मैले तीन प्रकारका दुश्चरित्रको पनि आहार छ, विना आहारको होइन भनी भन्दछु । तीन प्रकारका दुश्चरित्रको आहार के हो ? यसको उत्तर ‘इन्द्रिय असंयमित’ हुनु हो । भिक्षुहो ! मैले ‘इन्द्रिय असंयमको पनि आहार छ, विना आहारको होइन भनी भन्दछु । इन्द्रिय असंयमको आहार के हो ? यसको उत्तर ‘स्मृति सम्प्रजन्यले हीन’ हुनु हो । भिक्षुहो ! मैले स्मृति असम्प्रजन्यको पनि आहार छ, विना आहारको होइन भनी भन्दछु । स्मृति असम्प्रजन्यको आहार के हो ? यसको उत्तर ‘मनमा वेठिक विचार’ हो । भिक्षुहो ! मैले मनमा वेठिक विचारको पनि आहार छ, विना आहारको होइन भनी भन्दछु । मनमा वेठिक विचारको आहार के हो ? यसको उत्तर ‘अश्रद्धा’ हो । भिक्षुहो ! मैले अश्रद्धाको पनि आहार छ, विना आहारको होइन भनी भन्दछु । अश्रद्धाको आहार के हो ? यसको उत्तर ‘असद्धर्म सुन्नु’ हो । भिक्षुहो ! मैले असद्धर्म सुन्नुको पनि आहार छ, विना आहारको होइन भनी भन्दछु । असद्धर्म सुन्नुको आहार के हो ? यसको उत्तर ‘असत्पुरुषको सङ्गत’ हो ।

“भिक्षुहो ! यसरी असत्पुरुषको सङ्गतले गर्दा असद्धर्म

सुन्नमा परिपूरक हुन्छ, असद्धर्म सुन्न परिपूरक हुँदा अश्रद्धा परिपूरक हुन्छ, अश्रद्धा परिपूरक हुँदा मनमा वेठिक विचार परिपूरक हुन्छ, मनमा वेठिक विचार परिपूरक हुँदा स्मृति असम्प्रजन्यता परिपूरक हुन्छ, स्मृति असम्प्रजन्यता परि पूरक हुँदा इन्द्रिय असंयमित हुन परिपूरक हुन्छ, इन्द्रिय असंयममा परिपूरक हुँदा तीन प्रकारका दुश्चरित्र परिपूरक हुन्छ, तीनप्रकारका दुश्चरित्र परिपूरक हुँदा पञ्च नीवरण परिपूरक हुन्छ, पञ्च नीवरण परिपूरक हुँदा अविद्या परि पूरक हुन्छ । यसरी नै यो अविद्याको आहार हुन्छ, अनि यसप्रकारले नै परिपूर्ण हुन्छ ।

“जस्तै कि, भिक्षुहो ! पहाड माथि ठूलो पानी पन्यो भने त्यो पानी जहाँ भिरालो हुन्छ त्यतै वगैरे गुफा भर्छ, खाल्दाखुल्दी भर्छ, खाल्दाखुल्दी भरेपछि स-साना तलाऊ भर्छ, स-साना तलाउ भरेपछि ठूलूला तलाउ भर्छ, ठूलूला तलाउ भरेपछि साना नदी भर्छ, साना नदी भरेपछि महानदी भर्छ, अनि महानदी भरेपछि सागर भर्छ । यसरी नै सागर महासमुद्रको आहार हुन्छ । यसरी नै परिपूर्ण हुन्छ ।

“यसरी नै, भिक्षुहो ! असत्पुरुषको सङ्गतले गर्दा असद्धर्म सुन्नमा परिपूरक हुन्छ, असद्धर्म सुन्न परिपूरक हुँदा अश्रद्धा परिपूरक हुन्छ, अश्रद्धा परिपूरक हुँदा मनमा वेठिक विचारको परिपूरक हुन्छ, मनमा वेठिक विचारको परिपूरक हुँदा स्मृति असम्प्रजन्यताको परिपूरक हुन्छ, स्मृति असम्प्रजन्यताको परिपूरक हुँदा इन्द्रिय असंयममा परिपूरक हुन्छ, इन्द्रिय असंयमको परिपूरक हुँदा तीन प्रकारका दुश्चरित्र परिपूरक हुन्छ, तीन प्रकारका दुश्चरित्र परिपूरक हुँदा अविद्या परिपूरक हुन्छ । यसरी नै अविद्याको आहार हुन्छ, अनि यसरी नै परिपूर्ण हुन्छ ।

“भिक्षुहो ! मैले विद्या-विमुक्तिको पनि आहार छ, विना आहारको होइन भनी भन्दछु । विद्या-विमुक्तिको आहार के हो ? यसको उत्तर ‘सप्तबोध्यङ्ग’ हुन् । भिक्षुहो !

मैले सप्तबोध्यज्ञको पनि आहार छ, विना आहारको होइन भनी भन्दछु । सप्तबोध्यज्ञको आहार के हो ? यसको उत्तर 'चार स्मृतिप्रस्थान' हुन् । भिक्षुहो ! मैले चारस्मृतिप्रस्थानको पनि आहार छ, विना आहारको होइन भनी भन्दछु । चारस्मृतिप्रस्थानको आहार के हो ? यसको उत्तर 'तीनप्रकाराका सुचरित्र' हुन् । भिक्षुहो ! मैले 'तीनप्रकाराका सुचरित्रको आहार छ, विना आहारको होइन भनी भन्दछु । तीनप्रकाराका सुचरित्रको आहार के हो ? यसको उत्तर 'इन्द्रिय संयम' हो । भिक्षुहो ! मैले इन्द्रिय संयमको पनि आहार छ, विना आहारको होइन भनी भन्दछु । इन्द्रिय संयमको आहार के हो ? यसको उत्तर 'स्मृतिसम्प्रजन्य' हो । भिक्षुहो ! मैले स्मृतिसम्प्रजन्यको पनि आहार छ, विना आहारको होइन भनी भन्दछु । स्मृतिसम्प्रजन्यको आहार के हो ? यसको उत्तर 'मनमा सही विचार' हो । भिक्षुहो ! मैले मनमा सही विचारको पनि आहार छ, विना आहारको होइन भनी भन्दछु । मनमा सही विचारको आहार के हो ? यसको उत्तर 'श्रद्धा' हो । भिक्षुहो ! मैले श्रद्धाको पनि आहार छ, विना आहारको होइन भनी भन्दछु । श्रद्धाको आहार के हो ? यसको उत्तर 'सद्धर्मको श्रवण' हो । सद्धर्मको श्रवणको पनि आहार छ, विना आहारको होइन भनी भन्दछु । सद्धर्म श्रावणको आहार के हो ? यसको उत्तर 'सत्पुरुषको सङ्गत' हो ।

“यसरी नै, भिक्षुहो ! सत्पुरुषको सङ्गत गर्दा सद्धर्म श्रवण गर्नमा परिपूरक हुन्छ । सद्धर्म श्रवण गर्नमा परिपूरक हुन्छ । श्रद्धाको परिपूरक हुँदा मनमा सही विचारको परिपूरक हुन्छ । मनमा सही विचारको परिपूरक हुँदा स्मृति-सम्प्रजन्य परिपूरक हुन्छ । स्मृति-सम्प्रजन्यको परिपूरक हुँदा इन्द्रिय संयमको परिपूरक हुन्छ । इन्द्रिय संयमको परिपूरक हुँदा तीनप्रकारका सुचरित्र परिपूरक हुन्छ । तीनप्रकारका सुचरित्रको परिपूरक हुँदा चारप्रकारका स्मृतिप्रस्थान परिपूरक हुन्छ । चारप्रकारका स्मृतिप्रस्थानको परिपूरक हुँदा

# गियात्रा -

## तिरेष आकर्षण:

- १) ठाकुरद्वार हात
- ३) कोठियाघाट पु
- ५) सुखेत-कोत्रे ।
- ७) देउकी बजै मार्मिति : २०७५ कर्तिक बस छुट्टेस्थान र सम्प्रकाठमाण्डौ महल अगाह शुल्क रु. ४०००। (गान्धी नाम दर्ता गर्ने मिति :
- सिट सिमित छ । आजै स
- यात्रा व्यवस्थापन : फन

सप्तबोध्यङ्को परिपूरक हुन्छ । सप्तबोध्यङ्को परिपूरक हुँदा विद्याविमुक्तिको परिपूरक हुन्छ । यसरी नै यो विद्या विमुक्तिको आहार हुन्छ अनि यसरी नै परिपूर्ण हुन्छ ।

“जस्तै कि, भिक्षुहो ! पहाड माथि ठूलो पानी पच्यो  
भने त्यो पानी जहाँ भिरालो हुन्छ त्यतै बगैर गुफा भर्छ,  
खाल्दाखुल्दी भर्छ, खाल्दाखुल्दी भरेपछि स-साना तलाउ  
भर्छ, ससाना तलाउ भरेपछि ठूल्ठूला तलाउ भर्छ, ठूल्ठूला  
तलाउ भरेपछि साना नदी भर्छ, साना नदी भरेपछि महा(  
नदी भर्छ, महानदी भरेपछि सागर भर्छ)। यसरी नै सागर  
महासमुद्रको आहार हुन्छ अनि यसरी नै परिपर्ण हुन्छ।

“यसरी नै, भिक्षुहो ! सत्पुरुषको सङ्गत गर्दा सद्धर्म श्रवण गर्नमा परिपूरक हुन्छ । सद्धर्म श्रवण गर्नमा परिपूरक हुन्दा श्रद्धाको परिपूरक हुन्छ । श्रद्धाको परिपूरक हुन्दा मनमा सही विचारको परिपूरक हुन्छ । मनमा सही विचारको परिपूरक हुँदा स्मृति सम्प्रजन्य परिपूरक हुन्छ । स्मृति सम्प्रजन्यको परिपूरक हुँदा इन्द्रिय संयमको परिपूरक हुन्छ । इन्द्रिय संयमको परिपूरक हुँदा तीनप्रकारका सुचरित्र परिपूरक हुन्छ । तीनप्रकारका सुचरित्रको परिपूरक हुँदा चारप्रकार स्मृतिप्रस्थानको परिपूरक हुन्छ । चारप्रकारका स्मृतिप्रस्थानको परिपूरक हुँदा सप्तबोध्यङ्ग परिपूरक हुन्छ । सप्तबोध्यङ्गको परिपूरक हुँदा विद्याविमुक्तिको परिपूरक हुन्छ । यसरी नै यो विद्या विमुक्तिको आहार हुन्छ अनि यसरी नै परिपर्ण हुन्छ ।”

नियात्रा · वर्दिया · सुखेत भ्रमण २०७५

## विशेष आकर्षणः

- 

१) ठाकुरद्वार हाती सफारी  
३) कोठियाघाट पुल  
५) सुखेंत-कोळे विहार  
७) देउकी बजै मन्दिर


मिति : २०७५ कार्तिक ३० गते शुक्रवार  
बस छ्यट्टने स्थान र समय:  
काठमाण्डौ महल अगाडी, दिउसो ३ बजे  
शुल्क रु. ४०००।- (गाडी भाडा मात्र)  
नाम दर्ता गर्ने मिति : २०७५ असोज १५ गते

२) डल्ला होमस्टे  
४) रम्भापुर होमस्टे  
६) वुलवुले ताल  
८) कणाली पूळी  
९) झीप सफारी  
पिस्तूत जानकारीको लागि  
**नियात्रा सहकारी**

गियाजा सहकारी

सिट सिमित छ । आजै सम्पर्क गनहोस

यात्रा व्यवस्थापन : फन्की बद्दु टर्स एण्ड ट्रान्सल्स, कलंकी मो.नं. १८५१००३६६३



# मिलिन्द-प्रश्न

भिक्षु शोभन

अनुवादक

## २. सर्वज्ञभाव विषयमा प्रश्न

२०. “भन्ते नागसेन ! के बुद्ध सर्वज्ञ हुनुहुन्थ्यो ?”  
“हो महाराज ! बुद्ध सर्वज्ञ हुनुहुन्थ्यो । तर यसको अर्थ यो होइन कि उहाँ प्रतिक्षण प्रत्येक तवरले संसारका सबै कुराहरु बुझ्ने गर्नुहुन्थ्यो । उहाँको सर्वज्ञता यसैमा थियो कि ध्यान गरेर उहाँ जुनसकै गतिविधि बुझ्नसक्नुहुन्थ्यो ।”  
“भन्ते ! यदि भगवान् ध्यानमा अनुसन्धान गरेर नै कुनै गतिविधि बुझ्नसक्नुहुन्थ्यो भने, उहाँ सर्वज्ञ हुनु भएन ?” महाराज ! सय गाडा, आधा चूल, सात अर्म्मण र दुई तुम्बा<sup>१</sup> धानहरुको नाप संख्या कति हो ? त्यसलाई क्षणभरकै समयमा ध्यान गरेर भन्न सक्नु हुने थियो ।”

## २१. सात प्रकार चित्त

“महाराज ! सात प्रकारका चित्तहरु हुन्छन् :-

### (१) संक्लेश चित्त

जो रागयुक्त, द्वेषयुक्त, मोहयुक्त क्लेशहरुले युक्त छ तथा जसले शरीर, शील, चित्त र प्रज्ञाको भावना गरेको छैन – उनीहरुको चित्त भारी, मोटो र मन्द हुन्छ ।” “त्यसो किन ?” “चित्त अभावित हुने हुनाले (ध्यान नगर्नाले) ।” “महाराज ! जस्तो कि फैलिएर पसारिएका बाँसको भाँडीबाट घना शाखाहरु एक अर्कोसँग अल्फेर रहेकाले केहीलाई काटेर फिक्नु बडो गाहो र विस्तार हुन्छ ।” “त्यो किन ?” “शाखाहरु एक अर्कोमा अल्फेर रहनाले ।” “महाराज ! यसरी नै जो रागयुक्त .... उनीहरुको चित्त भारी, मोटो र मन्द हुन्छ ।” “त्यो किन ? क्लेशमा अल्फेर फँसेको हुनाले । यही यी सात प्रकारका चित्तहरुमा पहिलो हो ।”

### (२) स्रोतापन्न चित्त

“दोस्रो प्रकारको चित्त पहिलेको चित्तभन्दा पृथक् छ ।”

“महाराज ! जो स्रोतापन्न भएका छन्, जो गलत १ नाप्ने साधन

बाटोतिर जानसक्दैन, जसले सत्य सिद्धान्तलाई बुझिसकेका छन् र बुद्धको धर्मलाई बुझेका हुन्छन् उनीहरुको चित्त तीन भ्रममूलक विषयहरुमा हलुको र तेज हुन्छ । तैपनि माथिको भूमि (आर्यमार्ग) मा भारी, मोटो र मन्द हुन्छ ।” “त्यसो किन ?” “ती तीन विषयहरुमा चित्तको शुद्ध हुनाले र बाँकी क्लेशहरु कायम रहनाले ।” “महाराज ! जसरी कुनै बाँसको भाँडीलाई तीन आँख्लासम्म सफा गरियो तर माथिका शाखाहरुलाई आपसमा अडकनाले अल्फएको छाडियो भने त्यसबाट तीन आँख्लासम्म तान्त सजिलो हुन्छ, तर त्योभन्दा माथि फेरि अल्फएर रहेको हुन्छ ।” “त्यसो किन ?” “किनभन्ने तलतिर काटेर सफा गरियो र माथि भने घना नै छोडियो ।” “महाराज ! यसरी नै जो स्रोतापन्न भइसकेका छन् .... उनीहरुको तीन भ्रममूलक विषयहरुमा हलुको र तेज हुन्छ, तैपनि माथिको कुराहरुमा भारी, मोटो र मन्द हुन्छ । किन कि ती तीने भ्रमहरु मेर्टिई बाँकी क्लेशहरु कायमै रहनाले । यो दोस्रो प्रकारको चित्त हो ।”

### (३) सकृदागामीको चित्त

“तेस्रो प्रकारको चित्त यी दुइटैभन्दा पृथक् छ ।”

महाराज ! जो सकृदागामी भइसकेका छन् र जसमा राग, द्वेष र मोह नाममात्रका रहेका छन्, उनका चित्त पाँच ठाउहरुमा हलुका र तेज हुन्छ । तैपनि अरु माथिका कुराहरुमा भारी र मन्द नै रहन्छ । किनकि ती पाँच अरु ठाउहरुमा चित्त परिशुद्ध भई सकेपछि माथिका क्लेशहरु कायम रहनाले ।” “महाराज ! जसरी कुनै बाँसको भाँडी(लाई) पाँच आँख्लासम्म सफा गरेर माथिका शाखाहरुलाई एक आपसमा अल्फएको अवस्थामा छाडिदिंदा त्यसबाट केही काटेर पाँच आँख्लासम्म सजिलै उखाल्न सकिन्छ, तर माथि गएर अल्फन्छ । किनकि तलतिर सफा गरे पनि माथि घना छाड्नाले ।” “महाराज ! यसरी नै जो सकृदागामी भइसकेका छन् .... उनीहरुको चित्त पाँच ठाउहरुमा हलुका र तेज हुन्छ, तैपनि माथिका कुरामा

भने भारी र मन्द हुन्छ ..... । यो तेस्रो प्रकारको चित्त हो ।”

#### (४) अनागामीको चित्त

“चौथो प्रकारको चित्त यी तीनवटैभन्दा पृथक् छ ।”

“महाराज ! जो अनागामी भइसकेका छन् र जसको मुन्तिरका पाँच बन्धन काटिएका छन्, उनीहरुको चित्त दस ठाउँहरुमा हलुका र तेज हुन्छ तर त्यो भन्दा मास्तिरका भूमिमा भने भार र मन्द हुन्छ ।” “त्यसो किन ?” “ती दस ठाउँहरुमा चित्त परिशुद्ध भएको हुनाले, र बाँकी क्लेशहरु (चित्तका मयल) कायम रहनाले ।” “महाराज ! जसरी कुनै बाँसको भाडीलाई दस आँखासम्म सफा गरेर .... ।” “महाराज ! यसरी नै जो अनागामी भइसकेका छन् .... उनीहरुको चित्त दस ठाउँहरुमा हलुका र तेज हुन्छ, तर माथिका भूमिहरुमा भारी र मन्द हुन्छ ।” “त्यसो किन ?” “दस ठाउँहरुमा चित्त परिशुद्ध भई बाँकी क्लेशहरु कायमै रहनाले । यही चौथो प्रकारको चित्तहो ।”

#### (५) अर्हत्को चित्त

“पाँचौ प्रकारको चित्त यी चारैवटाभन्दा पृथक नै छ ।”

“महाराज ! जो अकृत् भइसकेका छन्, जसका आस्वहरु क्षीण भइसकेको छ, जसको सबै मैयल सफा हभइसकेको छ, जसका सबै क्लेशहरु मेटिएका छन्, जसको ब्रह्मचर्यवास पूर्ण भइसकेको छ, जसले जे गर्नु थियो, सबै गरिसकेका छन्, जसको सबै भार विसाइसकिएको छ, जो साँचो ज्ञानसम्म पुगिसकेका छन्, जसको भव-बन्धन सर्वथा क्षीण भइसकेको छ, अनि जसको चित्त पूर्णतः शुद्ध भइसकेको छ, उनको चित्त जुनसुकै श्रावकले गर्ने र बुझ्ने सबै कुरामा हलुका र तेज भएको हुन्छ, तर प्रत्येक बुद्धभूमिमा भारी र मन्द हुन्छ । किनभने श्रावक-भूमिमा उनको चित्त शुद्ध भइसक्यो तैपनि प्रत्येक बुद्धभूमिमा जान शुद्ध भएको छैन ।” “महाराज ! जसरी कुनै बाँसको भाडीलाई एकदम सफा गरे पछि त्यसबाट जुनसुकै भाग काटेर सजिलैसँग तान्त सकिन्छ ।” “त्यसो किन ?” “किनकि बाँसको त्यो भाडीलाई राम्ररी सफा पारिएको छ ।” “महाराज ! यसरी नै जो अर्हत् भइसकेका छन् ..... उनीहरुको चित्त कुनै पनि श्रावकले गर्ने र जान्ने सही भूमिमा हलुका र तेज हुन्छ तर माथि भने प्रत्येक बुद्धको भूमिहरुमा भारी र मन्द हुन्छ यही नै पाँचौ प्रकारको चित्त हो ।”

#### (६) प्रत्येक बुद्धको चित्त

“छैटौं प्रश्नको चित्त यी पाँचवटैभन्दा पृथक् छ ।”

“महाराज ! जो .... प्रत्येक बुद्ध भएका छन्, जो आफ्नो मालिक आफै हुन्, जसलाई कुनै आचार्यको खाँचो छैन, जो गैडाको सिडफैरै एकलै बस्ने र जो आफ्नो जीवनमा परिशुद्ध र निर्मल भइसकेका छन्, उसको चित्त आफ्नो विषयमा हलुका र तेज हुन्छ । तर सर्वज्ञ बुद्धका भूमिहरुमा भारी र मन्द हुन्छ ।” “किनकि यद्यपि उनीहरु आफ्नो विषयमा एकदमै परिशुद्ध र निर्मल भइसकेका छन्; तैपनि सर्वज्ञ बुद्धका भूमिहरु विशाल छन् ।” “महाराज ! जसरी कुनै मानिस आफ्नै ठाउँमा बर्ने कुनै गाध नदीको दिन वा रात जहिले इच्छा हुन्छ, उहिले कुनै डर बेगर पारि पुग्छ तर निकै गम्भीर विशाल, अथाह र अपार महासमुद्रलाई देखेर तर्सोस् र त्यसको पारि पुग्ने सारा शक्ति जावस, त्यस्तै ।” “त्यसो किन ?” “किनकि उसले आफ्नो नदीलाई चिन्छ भने र महासुमद्र बडो विशाल छ । यो नै छैटौं प्रकारको चित्त हो ।”



#### (७) बुद्धको चित्त

“सातौं प्रकारको चित्त यी छ्वटैभन्दा पृथक छ ।”

“महाराज ! जो सम्यक्सम्बुद्ध भइसकेका छन्, सर्वज्ञ, दस बललाई धारण गर्ने, चार प्रकारका वैशारद्यांलेप्य युक्त, अठार बुद्ध-धर्महरुले युक्त छन्, जसले इन्द्रियहरुलाई पूर्णरूपले जितेका छन्, जसको ज्ञान कतै पनि रोकिन्न-उनको चित्त सबै ठाउँमा हलुको र तेज रहन्छ ।” “त्यो किन ?” “किन कि उनीहरु सबै प्रकारले शुद्ध भएका छन् ।” “महाराज ! राम्ररी माफिएको, निर्मल गाँठोरहित, तीखो धार भएको सीधा र निर्दोष बाण कुनै शक्तिशाली धनुष....मा राखियोस् अनि त्यसलाई कुनै बलियो मानिसले कुनै पातलो रेसमको कपडा अथवा मलमल या पातलो ऊनीको कपडामा हानोस, के त्यसको गतिमा कुनै प्रकारको अवरोध आउला ?” “आउदैन भन्ते !” “त्यसो किन ?” “किनकि कपडा निकै पातलो र नरम छ, बाण निकै तिखो छ, त्यसमा हान्ने मानिस यति बलियो छ ।” “महाराज ! त्यसरी नै बुद्धत्व प्राप्त मानिसको चित्त सबै विषयहरुमा हलुको र तीव्र हुन्छ । त्यसो किन ?” “किन भने ती सबै प्रकारले शुद्ध भएका छन् । यो नै सातौं प्रकारको चित्त हो ।” ♦

२ खगविसाणसूत्र, सुत्त. नि., खु.नि.भाग-१, पृ. २७४

३ मञ्जुसमनिकायको ‘महारीहनाद-सुत्त’



## ४. कोसम्बिकया खँ

**भिक्षु धर्मगुप्त महास्थविर**

अनुवादक

“मेपिंसं मस्यु.....” धयागु थुगु धर्मदेशना शास्ता जेतवनय् च्वनाविज्यानाः च्वंबले कोसम्बिक भिक्षुपिणिगु कारणय् आज्ञा जुया विज्यात ।

कोसम्बिइ घोषितारामय् न्यासः न्यासः परिवार दुपि निम्ह भिक्षुपिं च्वनाच्वन, छ्वम्ह विनयधर अले छ्वम्ह धर्मकथिक खः । इपि मध्ये धर्मकथिक छ्वन्हया दिनय् दिसा यानाः दिसा यानाथाय् तयेमाःगु लःथलय् लः ल्यंकाः हे पिहाँवल । लिपा विनयधर अन दुहाँवंबले उगु लःखनाः पिहाँवया धर्मकथिकयाके न्यन, “आवुसो, छुं लः तयाः तयागु ला ?” “खः, आवुसो ।” “छु थथे यायेवं दोष (आपत्ति) लाइ धकाः पिस्यू ला ?” “खः, मसिल ।” “लाइ, आवुसो, थुकिइ छ्वन्त दोष ।” “अथेसा जिं उगु द्रिंगु (भुल) स्वीकार यानाः (प्रतिकार) याये ।” “यदि छुं, आवुसो, मचायेक वा होश मदयेक याःगु जूसाः उगु दोष (आपत्ति) मदु ।” वं उगु आपत्तिया दोषं बचय् जुल धकाः सिइका काल । विनयधर नं थः अनुयायिपिन्त “ध्व धर्मकथिकं थः आपत्तिइ लाःसानं मस्यु” धकाः कन । इमिसं वया अनुयायिपिन्त खनाः “छिमि उपाध्याय आपत्तिइ लाःसानं दोष (आपत्ति) लाइ धकाः मस्यु” धकाः धाल । इपि वना: थः उपाध्याययात कन । वं थथे धाल - “ध्व विनयधर न्हापा दोष मदु धकाः धया आः दोष दु धकाः धयाच्वन, असत्यवादीम्ह ध्व खः ।” इपि वना: “छिमि उपाध्याय असत्यवादीम्ह खः” धकाः धाल । इपि थथे थवंथवय् ल्वापुयात रवाकाच्वन (बढे यानाःच्वन) । अनंलि विनयधरं मौका लाका धर्मकथिकया आपत्ति मखंगु दोषय उत्क्षेपीयकर्म यानाः बिल । उबले निसें इमि प्रत्यय दायकपि उपस्थाकपि निथवः जुल, उपदेश न्यनीपि भिक्षुणीपि नं, आरक्षक देवतापि नं व इमि न्त्यने खनेदुपि आकाशवासी देवतापि नं यानाः ब्रम्हलोक तकं नं व फुक पृथग्जनपि निगू पक्ष जुल । चातुर्महाराजिक देवतापि निसें कया अकनिष्ठ भवन तकं छ्सः जुया कोलाहल न्यनावन ।

अले सुं छ्वम्ह भिक्षु तथागतयाथाय् लिक्क वनाः घृणा यानाः अलगग याःपि (उपेक्षा याःपि) विनयधरया शिष्यपिणिगु “ध्व धार्मिकपूर्वक विनयकर्मकथं अलगग जुम्ह खः” धयागु

विचाः (मत) व अलगग जुयाच्वपि धर्मकथिकया शिष्यपिणिगु नं “अधार्मिक पूर्वकगु ज्याकथं (कर्मकथं) अलगग याःगु खः” धयागु विचाः (मत), अलगगयापिंसं पंसां नं इमिगु वनापं ल्युल्यू जुया विचरण यानाः च्वंगु खँ भगवान् बुद्धया समक्षय विन्तियात । भगवान् बुद्धं “छिपि छ्वधि (एकमतपि) जु” धकाः निकतक सुचं वियाच्ववल नं “इच्छा मयाः, भन्ते, छ्वधि (एकमतपि) जुइत” धकाः न्यनाः स्वक्वगु पटक्यृ “सङ्घभेद जुल, सङ्घभेद जुल” धकाः इमिथाय् विज्यानाः उपेक्षायापिंसं अलगगयागुलिइ व मेम्हसिया आपत्तिइ दोष मखंगुलिइ दोषकनाः विज्यानाः हानं इमित अन हे छ्वगू सीमाय उपोसथादि यायेगु अनुज्ञा विया विज्यानाः, भोजनशालाय् ल्वापु जूगुलिइ “आसन इवलाक तया: फयेतुइमा:”<sup>१</sup> धकाः भोजनशालाया व्रत प्रज्ञप्त यानाः विज्यानाः “आः नं ल्वानाः हे च्वनतिनि” धकाः न्यना विज्यानाः, अन विज्यानाः “गात, भिक्षुपिं, ल्वायेगु, कलह यायेगु, हालेगु व विवाद यायेगु धयागु थव अनर्थकारकगु खः । ल्वापुया आधारं हे लटुकिक झंग नं किसिया ज्यान काल” धकाः लटुकिकजातक<sup>२</sup> कना विज्यानाः, “भिक्षुपिं, छ्वधि (एकमतपि) जु, विवाद याये मते । विवादया कारणं हे आपालं सलंसः द्विलंद्वः वतांइच्चातयेगु ज्यानवन” धकाः वट्जातक<sup>३</sup> कना विज्यात । थथे आज्ञा जुया विज्यातं नं भगवान् बुद्धया वचनयात स्वीकार मयापिं मध्ये सुं छ्वम्ह धर्मवादीम्ह तथागतयात समस्या भन्त्कत इच्छा मयाम्ह भिक्षुं “लं च्वना विज्याहूँ, भन्ते, भगवान्, धर्मस्वामी, छुःपि सुकं च्वना विज्याहूँ, भन्ते भगवान्, छुःपि दृष्टधर्मसुखं विहारयानाः विज्याहूँ, जिमिसं हे उगु ल्वापु, कलह, हालेगु व विवादयात निर्णय याये”<sup>४</sup> धकाः धायेवं अतीतया खँ आज्ञा जुया विज्यात - न्हापा न्हापा, भिक्षुपिं, वाराणसी ब्रम्हदत्त धयाम्ह काशिया छ्वम्ह जुजु दु । ब्रम्हदत्तं दीघीतिस्स कोशल जुजुया

१ (महाव. ४५६)

२ (जा. १.५.३९) नेपानभाषा जातक नं. ३४७

३ (जा. १.१.११८) नेपानभाषा जातक नं. ११८

४ (महाव. ४५७, म.नि. ३.२३६)

राज्ययात त्याका अज्ञात भेष कया च्वंम्ह बौयात स्याःगु खं व दीर्घायुकुमारं थःगु ज्यान बचे याना: विइवं, उबले निसें इपिं छ्यथि (एकमतपि) जूगु खं कना विज्याना “भिक्षुपि, इपिं दण्डधारीपि अस्त्रधारीपि जुजुपि नं क्षान्ति व क्यातुपि जुल । भिक्षुपि, थन गुगु छिमिसं सुआख्यातगु धर्मविनय् थथे प्रव्रजित जुया क्षान्तिभाव तयेमा: व क्यातुपि जुइमा उगु बांलाई” धका: ओवाद विया विज्यात नं इमित मिले याये मफुत ।

वसपोल इमिगु भद्रगोलय् च्वना: च्वनेमाःगुलिं सुख मदया “आः जि थुमिगु भद्रगोलय् थाकुक च्वनाच्वना, थुपि भिक्षुपिंसं जिगु वचन मन्यना छु जि याकचा हे पुचलं अलरग जुया च्वनेमाल” धका: विचाः याना कौशास्मी भिक्षाटनया नितिं विज्याना: भिक्षुसङ्घयात मधासे याकचा हे थःगु पात्र व चीवर ज्वना: बालक धयागु चि दयेकिगु गांमय् विज्याना: अन भृगुस्पाविरयात याकचा च्वनेगु व्रतनियम कना: विज्याना:, पाचिनवंसमिगदाये (पूर्व पं मृगोद्याने) स्वम्ह कुलपुत्रपिन्त छ्यथि जुइगुया आनिसंस (गुण, फाइदा) कना: बिज्याना:, गन पारिलेयक दुले, अन विज्यात । अन भगवान् बुद्धं पारिलेयकया आधार कया लिक्क च्वंगु संरक्षित गुँड बांलाःगु सालसिमा क्वय् पारिलेयक किसिं सेवा याका याउंक वर्षावास च्वनाविज्यात ।

कोसाम्बिवासी उपासकपि विहारय् वना: शास्तायात मखना: “भन्ते, गन शास्ता दु ?” धका: न्यना: “पारिलेयक वनस्कन्धय् विज्यात ।” “छु कारणं ?” “जिमित मिलेयायेत कुत याना: विज्यात, जिपिं छ्यथि मजुया ।” “छु, भन्ते, छःपि शास्तायाथाय् प्रव्रजित जुया वसपोलं मिले याबले नं छ्यथि (एकमतपि) मजुया ला ?” “खः उपासकपि, मजुया ।” “मनूतयेसं थुपि शास्तायाथाय् प्रव्रजित जुयानं वसपोलं मिले यायेत स्वलं नं छ्यथि मजुल, जिपिं थुमित याना: (आधारं) शास्ताया दर्शन प्राप्त मजुल, थुमित आसन नं लाया विइमखु, वन्दनादि नं यायेमखु” धका: उबले निसें इमित आदरसम्मान तयेगु मयात । इपिं अल्पाहार जुया गना वना: गुलिचा मदुवं हे मिलेजुया: थवंथवे दोष क्यना क्षमायाना: “उपासकपि, जिपिं छ्यथि जुइधुन, छिमिसं जिमित न्हापा थें यायेमाल” धका: धाल । “भन्ते, छिमित शास्तां क्षमायाना: विज्यात ला ?” “क्षमा याना: विमज्ज्यानि, उपासकपि ।” “अथेसा शास्तायाके क्षमा फवं, शास्तां क्षमा याना: विज्याइबले जिमिसं नं छ्यलपोलपिन्त न्हापा थें याये ।” इपिं वर्षावास दुने जुया शास्तायाथाय् वनेगु ५ ल्वापुखिचापि भिक्षुपिन्त उपासकपिसं तहले याःगु बांलागु नजीर बूँशासनय् दुगु जूल ।

मयाःसे दुःखं उगु वर्षावास पूवंकल । भगवान् शास्ता नं उम्ह किसिं सेवा याका सुखपूर्वक च्वनाविज्यात । उम्ह किसि नं किसि पुचःयात त्याग याना: सुखपूर्वक च्वनेया नितिं उगु गुँड च्वंम्ह (दुहाँवम्ह) खः ।

थथे धयातल - “जि किसि, माँकिसि, तरुण किसि व मत्तापि किसितयेसं चाःहिका च्वनाच्वना, इमिसं नया त्वथुला तःगु घाँयत नयाच्वना, त्वतुमतु दःगु सिमा कचात नयाच्वना, बुलुसे च्वंगु लः त्वनाच्वना, क्वहाँवसां थहाँवसां माँकिसितयेसं जिगु म्हय् ध्वातुमतु ध्वाना वनी, छु जिं याकचा हे पुचलं अलरग जुया च्वनेमाल ।”<sup>६</sup> अले व किसि पुचलं चिला गन पारिलेयकरक्षित वनस्कन्धया बांलाःगु सालसिमा (लप्तेमा) क्वय् भगवान् बुद्धं च्वनाविज्याथाय् अन वन, लिक्क वना: भगवान् बुद्धयात वन्दना याना:, स्वस्वं मेगु छुं नं मखना:, बांलाःगु सालसिमा क्वय् तुतिं ध्वातःमतु ध्वाना: व॑ माथं वंका सोंथं सिमाकचा ज्वना: व॑ पुत । उबले निसें सोंथं घः ज्वना: लः त्वनेगु व नयेगुलिं सेवा याइ, क्वाल: मालीबले क्वाल: तयार याना: विइ । गथे ? न्त्यनेया ल्हाःतं (सोंथं) सिंत धिसरेयाना: मिं च्याकिइ, अन सिंत ततं मिं च्याकाः अन ल्वहंचात तयाः दायेका सिंकचां हिइकाः (संकाः वालाः) चिगाःगु लःगालय् लाक वाँछ्वइ, अर्नलि सॉँ लखय् दुत छ् वया लः क्वागुभाव सिइका वना: शास्तायात वन्दना याइ । शास्तां छँ लः क्वाके धुनला, पारिलेयक” धका: धया, अन विज्याना: ल्वःल्हुया विज्याइ । अले वं नाना प्रकारया फलत हयाबिइ । गुबले शास्ता गामय् भिक्षाटनया नितिं दुहाँवनीगु जुयाच्वन, उबले शास्ताया पात्र व चीवर कया छ्ययने तयाः शास्तानार्प हे वनी । शास्ता गाँया लिक्क थंका “पारिलेयक थनंनिसें छं वने फइमखु, जिगु पात्र व चीवर हिं” धका: हयेके विया गामय् भिक्षाटनया नितिं दुहाँ विज्याइ । व नं गुबले निसें शास्ता पिहाँ विज्यात, अन हे च्वना लिहाँ विज्याइबले लँस्वः वनेगु याना: न्हापा थें हे पात्र व चीवर ज्वना: च्वनीगु थासय् क्वकया, सेवायाना:, सिमाकचां गालाच्वनी, चान्हय् हारांपि पशुतयत पनेयानितिं तपुगु कथि सोंथं ज्वना: “जिं शास्तायात रक्षा याये” धका: सुर्द्धे लुया मवतले गुँया विर्चविचं (उखेंथुखें) चाचाःहिला जुयाच्वनी, उबले निसें हे धारें, व गुँयात पारिलेयकं रक्षायाना: तःगु गुँ धयागु नां जुल । सुर्द्धे लुयावयेव ख्वाःसिलेगु लः आदियाना: अथे हे फुक्क ब्रतत (सेवात) यानाच्वनी ।

<sup>६</sup> (महाव. ४६७, उदा. ३५)

अले छ्वः माकः उम्ह किसिं दनावसां निसें न्हियांन्हथं तथागतयात सेवा याना: च्वंगु खना: “जि नं छुं नं यायेमाल” धका: उखेथुं चाः हच्चुहच्चूं छ्वन्हया दिनय् हा मदुगु हाप्वः कचा खना: कचा त्वाथला कचानापं हे हाप्वः शास्तायाथाय् लिक्क हयाः केरामाया हः त्वालहाना: अन तयाविल । शास्ता कया बिज्यात । माकः नं “परिभोग याना: बिज्याइ लाकि बिज्याइ मखु” धका: स्वयाविज्याना: च्वंबले ज्वना: हे फयेतुना बिज्याना: च्वंगु खना: “छाय् जुइ ?” धका: विचा: याना कथिया च्वः ज्वना: पुइका स्वया बिज्यावले खैंचात खना: फुक बिस्तारं चिइका (लिक्या) हानं बिल । शास्तां परिभोग (सेवन) याना: बिज्यात । व लयताःगु मनं उखेथुं सिमा कचा व न्हयातःगु सिमा कचा नं तोधुल । व गंगु छगु सिया च्वकाय् कुरुं वना: उकिं सुया सित, शास्तायाप्रति लयताःगु मनं सिनावना: तावतिंस भवनय् स्वीगू योजन दुगु लूया विमानय् उत्पन्न जुल, द्वः छिम्ह अप्सरापरिवार दुम्ह मर्कटदेवपुत्र धयागु नाम्ह जुल ।

तथागतयात अन किसिं सेवा याका च्वना बिज्याःगु खैं फुकक जम्बुद्वीपय् प्रसिद्ध जुल । श्रावस्ति शहरं “अनाथपिण्डक व विशाखा महाउपासिका” याना: थथे हे मेमेगु महाकुलं आनन्द स्थविरयात पौ छ्वल “जिमित शास्ताया दर्शन याके व्यु भन्ते ।” दिशादिशाय् च्वपि न्यासः भिक्षुपि वर्षावास सिध्येका आनन्द स्थविरयाथाय् वना: “ताकाल दत जिमित, आवुसो आनन्द, भगवान् बुद्ध्या सम्मुख्य धर्मोपदेश न्यनागु, साधु जिमित, आवुसो आनन्द, उपलब्ध जुइमाल भगवान् बुद्ध्या सम्मुख्य धर्मोपदेश न्यनेगु” धका: फवन । स्थविरं इपि भिक्षुपि व्वना: अन वना: “स्वलातक याकचा विहार याना: बिज्याम्ह तथागतयाथाय् लिक्क थुलिमछि भिक्षुपि नापं न्ह्यने वनेगु उचित मजू” धका: विचा: याना इपि भिक्षुपिन्त पिनेतया याकचा हे शास्तायाथाय् वन । पारिलेय्यक किसिं वयात खना: कथि ज्वना: ल्यूवल । शास्तां वयात स्वया बिज्याना: “लिच्यु लिच्यु, पारिलेय्यक, पने मते, थव बुद्धउपस्थापक खः” धका: आज्ञा जुया बिज्यात । वं अन हे कथि वाँछवया पात्र व चीवर ज्वना: बिइत न्यन । स्थविरं मव्यु । किसिं “यदि व्रत स्यूम्ह जूसा, शास्ताया फयेतुना बिज्याइगु ल्वहंया आसनय् थःगु परिस्कार तझमखु” धका: विचा: यात । स्थविरं पात्र व चीवर वाँय् तल । व्रतं पूर्णपिंसं गुरुपिनिगु आसनय् वा द्यनेगु खाताय् थःगु परिस्कार तझमखु ।

स्थविर शास्तायाथाय् लिक्क वना: वन्दना याना: छ्वेलिक्क फयेतुल । शास्तां “आनन्द, याकचा हे वया ला” धका: न्यना बिज्यावले, न्यासः भिक्षुपि व्वना वःगु खैं न्यना: “थुपि गन ?” धका: न्यना: बिज्यायेवं “छः पिनिगु मनयात मसिया पिनेतया जि जक वया” धका: धायेवं “इमित सःति” धका: आज्ञा जुया बिज्यात । स्थविरं थथे हे यात । इपि भिक्षुपि वया शास्तायात वन्दना याना: छ्वेलिक्क फयेतुल । शास्तां इपि नापं खैलावला याना:, इपि भिक्षुपिंसं, “भन्ते भगवान्, छः पि वुद्ध सुकुमार व क्षत्रिय सुकुमार खः, छः पिंसं स्वलातक याकचां हे द्यनेगु व फयेतुयेगु याना: दुष्कर याना: बिज्यात, सेवाटहल याइपि व ख्वासिलेगु लः आदि बिइपि नं मदु जुइ धका: मती तया” धका: धायेवं, “भिक्षुपि, पारिलेय्यक किसिं जित माक्व सेवा यात । युजाम्ह पासा दयेवं नापं च्वनेगु उचित जू, मदुसा याकचा च्वनेगु हे उत्तम खः” धका: धया थुपि नागर्वर्गया स्वपु गाथा आज्ञा जुया बिज्यात -

“यदि दुसा परिपक्वम्ह पासा, नापं जुइगु बांला: च्वनेगु धीर । त्याका उपि भफ्कतत, थः जुइ माल इपिनापं स्मृतवान् ॥  
“यदि मदुसा परिपक्वम्ह पासा, नापं जुइगु बांला: च्वनेगु धीर । जुजुं थें राष्ट्र त्याका तयागु त्याग याना:, याकचा जू किसि थें गुँँ ॥  
“बरु याकचा जुइगु बांला:, मज्यु मूर्खतनापं पासा याना: । याकचा जु पापकर्म मयाःसे, सुखपूर्वक किसि थें गुँँ ॥” ३

गाथाया अन्तय न्यासलं इपि भिक्षुपिं अर्हत्वय प्रतिस्थित जुल । आनन्द स्थविर नं अनाथपिण्डकादिपिंसं छ्ववया हःगु पौ बिन्ति याना:, “भन्ते, अनाथपिण्डक प्रमुख इपि न्यागू कोटि आर्यश्रावकपिंति छः पिनिगु आगमनयात प्रतीक्षा याना: च्वन ।” शास्तां “अथेसा ज्वं पात्र व चीवर” धका: पात्र व चीवर ज्वंकेबिया पिहाँ बिज्यात । किसि वना: वनाच्वंगु लैय् व्यथां दना बिल । “छु, भन्ते, किसिं यानाच्वंगु खः ?” “छिमित, भिक्षुपि, भिक्षा बिइगु प्रतीक्षा यानाच्वन, ताः कालतक जित उपकारीम्ह थुम्ह खः, थवया मनयात स्यंकेगु उचित मजू, लिहाँ नु, भिक्षुपि” धका: शास्तां भिक्षुपिं व्वना: लिहाँ बिज्यात । किसि नं गुँँ दुहाँ वना: फौसि केरादि अनेक प्रकारया फलत मुका हया द्वैचिना: कन्हेखुन्हु भिक्षुपिन्त दान बिल । न्यासः भिक्षुपिं उपि फुक्के मफुत । भोजन ज्या सिध्येका: शास्तां पात्र व चीवर ज्वंका पिहाँ बिज्यात । किसि भिक्षुपिन्त विच्विचं वना: शास्तां न्ह्यने व्यथां दनाच्वन । “छु याना: च्वन,

७ (महाव. ४६४, म.नि. ३.२३७, ध.प. ३२८-३३०, सु.नि. ४५-४६) ।

भन्ते, किसिं ? ” “थवं, भिक्षुपिं, छिमित जक छवया: जित लित यंकेगु इच्छायाम्ह खः ।” अले वयात शास्तां “पारिलेय्यक, थव जि लिहाँ वयेम्वायेक वनेगु खः, छंगु थव थःगु शरीरं ध्यान, विपश्यना व मार्गफल प्राप्त जुइमखु, छ थन हे च्वना च्वं” धकाः आज्ञा जुया विज्यात । उगु खँ न्यना किसि म्हुतुइ स्वं तया: ख्वख्वं ल्युत्ल्यूवन । वं शास्तायात लित यंके फुगु जूसाः उकर्थं हे जीवनभर लही, शास्तां वयात गाँया लिकक थ्यंका “पारिलेय्यक थनं निसें छंगु थाय् मखुत, मनूतयगु वास याइगु थासय् समस्या दइ, छ थन हे च्वं” धकाः आज्ञा जुया विज्यात । व ख्वख्वं अन हे च्वनाः शास्तायात मिखां न्हच्याय् मदयेवं नुगःचु तज्यानाः सिनावनेवं शास्तायाप्रति प्रसन्न जूगुलिं तावतिंस भवनय् स्वीगू योजन दुगु लुया विमानय् द्वःछिम्ह अप्सरापिनि विच्य् उत्पन्न जुल, पारिलेय्यक देवपुत्र ध्यागु हे वयागु नां जुल ।

शास्ता नं छसिंकथं जेतवनय् विज्यात । कोसम्बिक भिक्षुपिं नं “शास्ता श्रावस्तिइ विज्यात” धकाः न्यना, शास्तायाके क्षमा फ्वनेत अन वन । कोशल जुजुं “इपिं धार्थें, कोसम्बिक ल्वापु जूपिं भिक्षुपिं वयाच्वन” धकाः न्यनाः शास्तायाथाय् वनाः “जिं, भन्ते, इमित जिगु राज्यय् दुहाँवयेके विइमखु” धकाः धाल । “महाराज, शीलवानपिं थुपिं भिक्षुपिं खः, केवल थवंथवे विवादया कारणं जिगु वचन मन्यन, आः जिके क्षमा फ्वनेत वयाच्वन, महाराज, इमित वयेके व्यु ।” अनाथपिण्डकं नं “जिं, भन्ते, इमित विहारय् दुहाँ वयेके व्यु” धकाः धायेवं अथे हे भगवान् बुद्धं प्रतिसेध यायेवं सुंक च्वन । श्रावस्तिइ थ्यंक वःपिं इमित भगवान् बुद्धं छ्वेलिकक अलगग यानाः च्वनेगु थाय् विइकल । मेपिं भिक्षुपिं इपिं नापं मिले जुया छथाय् फये नं मतु, नापं दना नं मच्वं, वयेगु वनेगु यानाः च्वंपिंसं शास्तायाके न्यन - “गुपिं, भन्ते, ल्वापु याःपिं कोसम्बिक भिक्षुपिं खः ?” शास्तां “थुपिं” धकाः क्यना विज्याइ । “थुपिं हे खः इपिं, थुपिं हे खः इपिं” धकाः वयेगु वनेगु यानाः च्वंपिंसं पतिचां सुया क्यना च्वंगुलिं मछाला छ्यं थस्वये मफुपिं जुया भगवान् बुद्धया पादमूलय् भोस्सुना, भगवान् बुद्धयाके क्षमा फ्वन । शास्तां “छिमिसं, भिक्षुपिं, भूलगु (इयातूगु) अनुचित ज्या यात, छिपिं जि थें जास्न बुद्धयाथाय् प्रव्रजित जुया जि मिलेयानावले नं जिगु वचन मन्यन । पुलापिं पण्डितपिंसं स्यायेत यंकाच्वंपिं माँवौपिनिगु खँ न्यनाः इमित स्याःसां नं उगु ओवादयात

अतिक्रमण (उल्लंघन) मयाःसे लिपा निगू राज्यय् नं राज्य यात” धकाः धया विज्यानाः, हानं छक कौसम्बिजातकं कना विज्याना: “थथे, भिक्षुपिं, दीर्घायुकुमारं, माँवौपिन्त स्याःसां नं, इमिगु खँयात अतिक्रमण (उल्लंघन) मयाःसे लिपा ब्रम्हदत्तया मृच्याय् प्राप्त जुया निगू काशी व कोशल, देशय् राज्ययात, छिमिसं जिगु वचनयात मन्यसे भूलगु (इयातूगु) अनुचित ज्या यात” धकाः धया विज्याना, थुगु गाथा आज्ञा जुया विज्यात -

६. परे च न विजानन्ति, मयमेत्थ यमामसे ।  
ये च तत्थ विजानन्ति, ततो सम्मति मेधगा ॥  
६. “मेपिंसं मस्यू जिपिं थन (छन्ह) सिइमानी ।  
गुपिंसं उगु खँ सिइ, अले शान्त जुइ ल्वापु ॥”

अन मेपिंसं धयागु पण्डितपिं बाहेक अनंलि मेपिं ल्वापु याःपिं मेपिंसं खः । इपिं अन संघया दथुइ कोलाहल यानाः “जिपिं सिइमानी, मदयावनी तिनी, विनाश जुइतीनी, लगातारं मद्युसे मृत्युया थाय् वनाच्वना” धकाः मस्यू । गुपिंसं उगु खँ सिइ धयागु गुपिंसं अन पण्डितपिंसं “जिपिं मृत्युयाथाय् वनाच्वना” धकाः सिइ । अले शान्त जुइ ल्वापु धयागु थथे इमिसं सिइका परीक्षण विचाः याना ल्वापु व कलह शान्त यायेत कुतः याइ । अले इमिगु उगु आचरणं उपिं ल्वापु शान्त जुइ । अथवा मेपिं धयागु न्हापा जि “भिक्षुपिं, ल्वायेमते” आदि धकाः धया ओवाद विचाः नं जिगु ओवादयात ग्रहण मयाःसे उलंघन याःपिं, जिगु मखुपिं मेपिं खः । “जिपिं इच्छाया वशय् वनाः मिथ्यादृष्टियात ज्वनाः, थन धयागु संघया दथुइ, सिइमानी धयागु ल्वापु आदिया वृद्धिया नितिं कुतः यानाच्वना” धकाः मस्यू । आः परीक्षण विचाः याना अन छिमि दथुइ, गुपिंसं धयागु पण्डितपिं पुरुषपिंसं “न्हापा जिपिं इच्छाया वशय् वनाः परीक्षण व विचामयाःसे कुतःयानाः जुया” धकाः सिइ, अले धयागु इमिगु लिकक इपिं पण्डित पुरुषपिनिगु आधारं थुपिं आः ल्वापुया पुसा जुयाच्वंगु ल्वापु शान्त जुइ धयागु थुगु थन अर्थ (अभिप्राय) खः ।

गाथाया अन्तय् मुंवया च्वंपिं भिक्षुपिं श्रोतापत्तिफलादिइ प्रतिस्थित जुल ।

कोसम्बिक भिक्षुपिनिगु खँ क्वचाल ।

# बलिप्रथा - मिथ्यादृष्टि

महन्त सम्यकसम्बोधि प्राणपुत्र



## आव्हान

त्यागौं हिंसा बलि प्रथा, दया न्याय विरोधी हुनाले ।  
लाज नमानौं स्वीकार्न गल्ती, सुधार्न अल्ली कहिले  
नमानौं ॥

## परिभाषा

आफ्नो इहलोक परलोक सुख शान्ति प्राप्तिको लागि र आफ्नो अपराधबाट मुक्ति पाउनको लागि बलि दिइने गरिन्छ । अरुलाई दुख दिएर आफु सुखी हुन्छ भन्ने शिक्षा सभ्यसमाजले स्वीकार नगरेको मिथ्यादृष्टि मात्र हो । आफुले अपराध गरी अरुको टाउकोमा थुपार्नु वा आफ्नो दोषबाट बच्न अरुलाई दोषी ठहराउनु पूर्णतया शोषण हो, आतंकवाद हो ।

## पूर्वघटना (इतिहास)

यज्ञ, पापमोचनको रहस्य बुझ्दा ब्राह्मणहरुको निजी लाभ सत्कार आदि स्वार्थ नै देखिन्छ, उद्देश्यअनुसारको आध्यात्मिक लाभ वा उपलब्धी केही पनि पाइदैन । यस्ता विषय धार्मिक होइनन् । यसबारे भगवान बुद्धले धर्मिक सुत्तमा भन्नुभयो-

‘पहिले पहिलेका ब्राह्मण त्यागी, तपशी, एकान्तवासी, धर्म परायण थिए । तर पछिपछि राजाले दिएको दान पाएर, लोभी भएर, अभ बढी लाभ सत्कार पाउने आशाले अश्वमेघ, पुरुषमेघ, बाजपेय, निरर्गल (सर्वमेघ) यज्ञ गराउन थाले । सोभा सीधा हजारौं गाईलाई पनि सिंडमा पक्रेर मार्न लगाए ।’

ऋग्वेदमा सुनसेपलाई पुरुषमेघ (नरमेघ) यज्ञ गर्न खोजिएकोले पनि यही तथ्य सावित गर्दछ । यदि नरमेघ गर्नु नै पर्ने भए विश्वामित्रले सुनसेपलाई बचाएर वैकल्पिक विधि बताउने थिएन । यही सुनसेपलाई तालिम गरेर एक महान ऋषि बनाएको छ, जसको ऋचाहरु ऋग्वेदमा पाइन्छन् ।

हिन्दूमा मात्र होइन इशार्ड इस्लाममा पनि बलिप्रथाको चलन छ । यसभन्दाबाहेक पुरातन सभ्यताजस्तै Aztec, Maya, Inca, हरुमा बलिप्रथा थियो । हालै मात्र पेरुको एक गाउँमा एक बालिकाको नरबलि दिइएको तथ्य TV मा देखाएको छ ।

## गलत उद्देश्यमाथि पुनर्विचार

यदि भष्टाचारी, दुष्ट, शोषक वा अपराधीले आफ्नो पाप ढाक्न बलि दिएर दोष मुक्त हुने भए कानुन, न्यायालय, न्यायाधीश, प्रहरी, अपराध अनुसन्धान कार्यालयको के औचित्य ? अभ भन्ने हो भने प्रहरी, न्यायाधीश, कानुनविदले नै बलि चढाउँछन् भने न्याय र न्यायिक प्रकृयाको महत्व कस्ते बुझिदिने ? शोषणरहित समाज कहिले र कसले सृजना गर्ने ?

बलिप्रथा देवी देवतामा मात्र सीमित नभएर रुख, जंगल, ढिस्को, घर, ढोका, ज्याभल, यन्त्र, सवारी साधनसम्म फैलिएको छ । नवनियुत प्रधानमन्त्री सर्वप्रथम प्रधानमन्त्री निवासमा प्रवेश गर्दा कालोबोका बलि दिने (यसपल्ट प्रम प्रचण्डको पालामा तोडिएको छ), वायुयान, बस, ट्रक, कारमा बलि दिने, खोकनामा जिउदै पाठी (लाई पोखरीमा फ्यांकेर युवाहरुले लुच्छाउँडी गरी मार्ने, बालाचतुर्दशीको रात ढल्को (क्षेत्रपाटी) मा जिउदै परेवा,<sup>१</sup> सर्प, भ्यागुता आदि यज्ञमा होम्ने, दशरथ रंगशालापछाडिको पौडीपोखरीमा बलि दिने, शिक्षित समुदाय नै श्रृंगारएर बलि चढाउनेलाई के शिक्षित र सभ्य भन्नसकिन्छ ?

बलिपूजाको कारणले के रुख, ढिस्को, घर ढोकाले सुन्दर जीवन र सुख शान्ति प्रदान गर्दछ ? पौडी खेल सिकिन्छ वा पौडि खेल नजान्ने पानीमा डुबेमा नमर्ने हुन्छ ? ज्याभल,

<sup>१</sup> यस्तै एक यज्ञमा होमिएको एउटा परेवा बाँचेर डढेको पखेटासहित उड्दै बल्खुमा गएर खस्न गयो । त्यसैले नेपालभाषा बक्खुं शब्दबाट त्यस स्थानको नाम बल्खु भएको इतिहास पनि साक्षि छ ।

यन्त्र, सवारी साधनको रक्षा गर्दै वा नविग्रिने हुन्छ, वा दुर्घटना नहुने हुन्छ ? के यो विज्ञानसम्मत छ ?

बलिप्रथालाई पाप कटाउने उपाय बताइन्छ के त्यो दर्शनसम्मत छ ? अर्थात राग द्वेष मोह आदिलाई नाश नगरी बलि चढाएर मात्र पाप कठेर मोक्ष प्राप्त गर्नसकिन्छ ?

यदि एकलाखको भ्रष्टाचार गरेर दशहजारको बलि चढाएर, मासु पनि खान पाइने, भोज भतेर पनि गर्न पाइने, आफन्त इष्ट मित्रको माया जित्न पाइने, अझ त्योभन्दा बढी पाप कठाएर नब्बे हजारको आम्दानी गर्न पाइने न्यूनिक धार्मिक पद्धति हो भने यस्तो सरल व्यवसाय कसले त्याग गर्ला ? भ्रष्टाचार नियन्त्रण गर्न चाहने अखिल्यार दुरुपयोगजस्ता संस्थाले के यस विषयमा छातिमाथि हात राखेर सोचेको छ ?

कुनै पुर्खासंगको दुष्मनीको कारणले उनीहरुका वर्तमान सन्तानको हत्या गर्नु के न्यायिक हुन्छ ? के यी जनावर राक्षस हुन् वा शुभ्म निशुभ्मका सन्तान हुन् ? यदि राक्षस हुन् भने मासु के को खान्छ ? राक्षसको कि रांगो, भेडा, बोका, हाँस, परेवाको ?

सबैभन्दा बिडम्बनाको कुरा त के हो भने यी सारा प्राणीहरुलाई ऊ नै ईश्वरले सृष्टि गरेका हुन् जसलाई यी प्राणीहरु बलि दिन्छ, भनिन्छ। योभन्दा दुखदायी र विभत्स र आतंकीत विषय अरु हुनसक्दैन ।

### पञ्चबलिको रहस्य

सन्तपुरुषले मानसिक विकृति रहेसम्म एकातिर मानसिक शान्ति तथा समाधिशक्ति प्राप्त नहुने हुनाले काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य (षडरिपु) लाई नाश गर्ने शिक्षा प्रसारमा ल्याए । संकेतको रूपमा बोकाजस्तो कामी, रांगोजस्तो क्रोधी, विरालोजस्तो लोभी, भेंडोजस्तो मूर्ख, मानिसजस्तो अहंकारी र ऊंटजस्तो ईर्प्यालु भएकोले बोको, रांगो, विरालो, भेंडो, मानिस, ऊंटलाई षडबलि चढाए शक्ति प्राप्त हुन्छ, भनियो । तात्पर्यको सही ज्ञान नहुंदा यिनै पशुलाई बलि चढाउन थाले । कालान्तरमा मानिस बलि दिन कम गरेर पञ्चबलि दिन थाले । पछि गएर विरालो र ऊंटको सट्टा परेवा र हांससहित पञ्चबलि दिन थाले, जुन प्रथा आजकाल पनि गुठि संस्थानले यथ (

वत कायम गर्दै आएको छ । यसपल्ट दैर्घ्यमा माओवादी नेतृत्व सरकारले बलिप्रथाको खर्च कटौती गर्दा विद्रोह पनि भएको थियो ।

बुद्धिशिक्षामा कामेच्छा, क्रोध, आलस्य, चञ्चलपन र पश्चाताप, शंका भएसम्म समाधि उत्पन्न हुन नसक्ने र समाधि नभएसम्म अभिज्ञाज्ञान र विपस्सनाज्ञान उत्पन्न हुन नसक्ने हुनाले समाधिमा बाधा दिने यी पञ्चनीवरणलाई नाश गर्ने वितर्क, विचार, प्रीति, सुख, एकाग्रतायुत्त प्रथमध्यान आदि लाभ गर्ने अभ्यास गराइन्छ ।

### सही उद्देश्य र आचरण

जुनसुकै धर्म सम्प्रदायको ध्यानविधिको मूलउद्देश्य नै मानसिक विकारलाई जित्नु हो । त्यसैले आफ्नो मानसिक विकारलाई आध्यामिक वा भित्री मानसिकस्तरमा नै सुधार्ने प्रयत्न गर्नुपर्छ । त्यसैले बाहिरी पशुहत्या वा पूजापाठबाट मानसिक अवगुण हटेर गुणमा परिवर्तन हुनसक्दैन । अर्कोतिर आफूले गरेको गल्ती वा पापलाई आफैले सुधार गर्नुपर्छ । बाहिरी पूजापाठ र बलिचढाएर पाप कट्ने वा गल्ती सुधिने होइन । यदि पाप कट्ने हो भने, जेलमा भएका वा आउनसक्ने सारा अपराधीलाई बलि चढाउन लगाए पाप कट्यो होला । तब सजाय भोग्नु नै पैदैनय्यो । के यो न्यायिक हुन्छ ?

बलिप्रथालाई पाप कटाउने पद्धतिको रूपमा वकालत गर्नेको परिवारसदस्यको हत्या गरेमा वा कुनै घातक प्रहार वा हानि गरिदिएमा उनीहरुले आफू वा आफ्नो परिवारको हानि गर्नेलाई 'बलि चढाउन जाऊ, तिमीहरुको पाप कट्ने छ, र हामी माफी दिनछौं' भन्नसक्छ ? वा माफी दिनेछ ?

बलिपूजाको कटु सत्यलाई उजगार गर्ने हो भने बलिपूजा, पाप गरेर कटाउने अधिकार ठूला बडालाई मात्र छ । गरीबले सानो गल्ती गर्नु हुदैन, सामाजिक अपराध गयो वा कानुन तोड्यो भन्ने नाउमा सजाय भोग्नुपर्छ ।

पाप कटाउने हिंसात्मक अर्थात आफ्नो गल्ती ढाक्छोप गर्न वा त्यसबाट भोग्नुपर्ने दुखबाट बच्न अरुको हत्या गर्ने पद्धतिले दूषित तथा कलुषित मानसिक विकृतिलाई बढाउदै ससाना गल्ती हुंदा पनि अरुलाई दोषी ठहर्याएर आफू निर्दोष बन्ने संस्कार विकास हुन्छ । समाजमा प्रतिष्ठित

वा सम्मानित हुन निर्दोषलाई दोषी ठहर्याउने वा सजाए दिने र दोषी निर्दोष भएर बस्ने चलनले समाजमा अशान्ति, शोषण, भष्टाचारको विकास स्वभावले हुन्छ । न्याय दिन नसकदा कानूनलाई अन्याकानून भनिन्छ ।

वास्तवमा बाह्यरूपमा जितिसुकै छलकपट गरेर दोषबाट बच्न खोजे तापनि दोषीले गरेको आफ्नो गल्ती, दोष वा पापबाट बच्न सक्दैन, त्यसको फल त भोग गर्नैपर्छ चाहे त्यो प्रत्यक्ष आवस् वा कालान्तरमा आवस् ।

त्यसैले कर्म गरेर कर्मको फलबाट बच्न असंभव भएकोले सम्यकसम्बुद्ध्ले आफ्नो गल्ती सुधार्नु नै सम्यक (मध्यम) मार्ग वा ठीक मार्ग बताउनुभयो । जसले आफ्नो गल्तीलाई लाज नमानी स्वीकार्छ र छिटोभन्दा छिटो सुधार्छ उसको जीवन नै सफल हुन्छ । गल्ती नसुधारेको जीवन दुखदायी हुन्छ ।

यही सिद्धान्त प्रत्येक क्रान्तिकारी, पुरुषार्थी, संघर्षशील व्यक्ति लाई लागु हुन्छ । अर्थात क पढ्दा सुधार्नेले मात्र ख, ग आदि पढ्दै सुधार्दै एकदिन महान विद्वान बन्नसक्छ । अन्यथा क पढ्दा नै अरुलाई दोषारोपण गरी पढ्न छाडेमा अशिक्षित वा मूर्ख भई बस्नुपर्छ ।

कारणको खोजी गर्दा यथार्थ थाहा हुनसक्छ भने आफ्नो कमजोरी पनि पत्ता लाग्दछ । आफ्नो गल्तीको लागि अरुलाई बलि चढाउने वा दोषी बनाउने बानी त्यागेर आफ्नो गल्ती सुधार्नु नै प्रत्येक व्यक्तिको आफ्नो लक्ष्य प्राप्ति गर्ने सरल धार्मिक तथा न्यायिक उपाय हो ? जस्तै-

राजा अजातशत्रुले पनि गलत गुरु भिक्षु देवदत्तको संगत गरेर राज्यलोभमा, आफ्नो छोराको लागि ज्यान दिने, धार्मिक बाबा विम्बिसारको हत्या गरायो र भगवान बुद्धको हत्या गर्न देवदत्तलाई साथ दियो । पछि उसले पनि आफ्नो गल्ती स्वीकार गरेर धार्मिक जीवन यापन गर्न सुरु गन्यो भने प्रथम संगायना गर्न भिक्षुसंघलाई ठूलो सहयोग पुऱ्यायो ।

अंगुलिमालजस्तो १९९ मानिस मार्ने व्यक्तिले पनि भगवान बुद्धको वचन सुनेर गल्ती स्वीकार गरेर भिक्षु भएर सन्त बन्न पुऱ्यो ।

त्यसैगरी आम्रपाली वेश्या आफ्नो सानो छोरा, सामणेर विमलले सम्भाउंदा गल्ती स्वीकार गरेर वेश्या जीवन छाडेर भिक्षुणी भएर निर्वाण प्राप्त गरिन् ।

गाली गर्न आउने भारद्वाज ब्राह्मणले भगवानको शान्त सौम्य व्यवहार देखेर आफै लज्जित भएर गल्ती स्वीकारेर प्रब्रजित भएर निर्वाण प्राप्त गन्यो ।

प्रत्येक घर वा टोल वा समाज वा संसद होस् केही न केही मनमुटाव, भैंझगडा, वादविवाद, अझ सीमा नाघेर मुक्कामुक्कीसम्म हुन्छ । एकले अर्कोलाई नबोल्ने इबी राख्ने आदि व्यवहारसमेत हुन्छ । त्यसबेला अभिमानलाई जितेर 'गल्ती कस्को रहेछ' भनी खोजी गरेर आफ्नो गल्ती भएमा स्वीकार गर्ने हो भने घरदेखि संसदसम्म शान्ति नै शान्ति हुन्छ । तर दुर्भाग्यवश गल्ती स्वीकार नगर्दा घर, राष्ट्रको शान्ति भंग हुनुको साथै सभ्यता, विकाससम्म नाश भइरहेकोछ । हाम्रो देशले विकासमा पछि पर्नु र राष्ट्रलाई आजको भयावह अवस्थामा पुऱ्याउने उच्च नागरिकको हृदयभित्रको अभिमानी स्वभाव र गल्ती स्वीकार नगर्ने स्वभाव नै प्रमुखकारण देखिन्छ ।

### निष्कर्ष

आफ्नो पाप वा दोष कटाउन निर्दोषलाई बलि चढाउने वा दोषी ठहराएर पन्छिने मानसिक विकृतिरूपी महामारी रोग धर्मदेखि सरेर परिवार, समाज र राजनीति र राष्ट्रसम्म फैलाएको छ । यदि जनता र राष्ट्रको भलाईको लागि आ(आफ्नो अभिमान छाडेर गल्ती स्वीकार गरिदिने हो भने यो भयावह वातावरण छ्याङ्गिएर लुम्बिनीदेखि शान्तिको घामको किरण सगरमाथामा ठक्कर खाएर शीतल हावासंग मिसिएर सारा राष्ट्रमा बहने छ ।

नयां नेपालको निर्माण गर्ने प्रसंगमा बलिप्रथाजस्तो अधार्मिक र अन्यायीक पद्धतिलाई निर्मल गर्न सरकारद्वारा नै कानुन बनाउनुपर्छ ।

बलिप्रथाको दास भएर पशुपतिको देशको पशु हुनबाट मुक्त भई स्वयम्भूको आंखा खोलर पति हुनसकोस् ।





## जातक बाखँ

दुण्डबहादुर बज्जाचार्य



## ३५८. चूल्धम्पाल जातक

“अहमेव दूसिया भूनहता---” थुगु गाथा शास्तां वेलुवनय् च्वना विज्यागु इलय् देवदत्तं (थःत) हत्या यायेत कुतः याःगुया वारे कया आज्ञा जुया विज्यागु जुल -

### वर्तमान कथा

मेमेगु जातकय् देवदत्तं बोधिसत्त्वयात भ्याः भतिचा हे त्रास उत्पन्न याये मफुगु खः। थुगु चूल्धम्पाल जातक (जा. नं. ३५८) य् जुलसा न्हेला दुम्ह बोधिसत्त्वयागु ल्हाः तुति छ्वाँचों तलवारं ध्यना स्फ्या अंगत ध्यना तलवारया छ्वाँचेरं स्वाँमार्थे दय्का विल। दद्वर जातक (जा. नं. १७२) स ककु म्बयहिला स्याना भुतुली ला दय्का नल। खन्तिवादी जातक (जा. नं. ३०३) स निगू चावुकं द्वःच्छि द्वःच्छिको दाय्का ल्हाः तुति, न्हाय् न्हायपं ध्यंका जटा ज्वना साला थसः पाय्का छाती तुतिं लाकमं न्याना विस्यू वन। बोधिसत्त्वं व हे दिनय् प्राण त्याग यात। चूलनन्दिय जातक (जा. नं. २२२) स व महाकपि जातक (जा. नं. ४०७) स नं बोधिसत्त्वयात स्याना व्यूगु जुल। थुकथं ताःकालतक हत्या यायेत कुतः यायां बुद्ध जुया विज्यायेधुंकूगु इलय् नं स्यायेत स्वत। छन्हु भिक्षुपिंसं धर्मसभाय् वयागु वारे खैं ल्हाना चर्चा याना च्वन - “आयुष्मानपि! देवदत्तं बुद्धपिंत स्यायेत उपाय माला च्वन। सम्यक्सम्बुद्धयात स्यायेत वं धनुर्धारीपिंत नियुक्त यात, ल्वहैं कुर्का हल, नालागिरी (किसि) त्वःता हल।”

शास्ता विज्याना न्यना विज्यात - “भिक्षुपि! फेतुना छु खैं ल्हाना च्वनागु ?”

“युजा-युजागु खैं।”

“भिक्षुपि! वं आः जक मखु, न्हापा नं जित हत्या यायेत स्वगु खः परन्तु त्रास मात्र नं विइ फुगु मखु। परन्तु न्हापा धर्मपालकुमारया इलय् वया थः हे काय् जुया च्वनाम्ह जित स्याना जिगु म्हया अंगत ध्यना तलवारया छ्वाँचेरं स्वाँमार्थे दय्का विल।” थुलि आज्ञा जुया पूर्वजन्मया खैं आज्ञा जुया विज्यात -

### अतीत कथा

न्हापा न्हापा वाराणसी महाप्रताप जुजुं राज्य याना चंगु इलय् बोधिसत्त्व जुजुया चन्दादेवी ध्याम्ह महारानीया कोखं जन्म जुल। नां छ्वबले धर्मपाल तल। न्हेला दुगु अवस्थाय् वया मामं वयात सुगन्धित लखं मोल्हइका बालाक समाये याना, फेतुका मितका तल। जुजु इपि च्वना च्वथाय् वन। लानि मचा नापं मिता च्वन। मचालिसे भुले चया चंगुलिं जुजु वःगु खना नं व मदं। जुजुं विचाः यात - “धवं आः हे काय्या कारणं अभिमान यायेधुंकल। काय् तःधिक जुइवं जित मनू भापी मखु। आः हे स्याना छ्ववये माल।”

पापी व्यक्तिलाई इहलोक र परलोक दुरैमा शोक हुञ्छ। - भगवान् बुद्ध

जुजु लिहाँ वना, राज्यासनय् फेतुना घातक (मनू स्याइम्ह) यात उजं जुल- “छं ज्याभः ज्वना तयारी जुया वा । वं काषायवस्त्र धारण याना, ह्याउँगु स्वाँमालं क्वखाना, ब्वहलय् पा पाछ्याया, थःगु छ्योंया क्वय् तयेगु थल व ल्हाः तुति चिइत व दण्ड ज्वना थ्यकः वल । अले जुजुयात वन्दना याना धाल - “देव ! छु याये माल ?”

“लानिया शयनागारय् वना धर्मपालयात क्या हति ।” लानि नं जुजु तम्वया लिहाँ वंगु सिइका बोधिसत्त्वयात छाती न्याकक घयपुना फेतुना ख्वया च्वन ।

घातकं वना वयागु म्हय् ल्हातं मुइक दाया कुमारयात लाका क्या यंका जुजुया न्ह्योने तये यंकल । अले धाल- “महाराज ! जिं छु याये माल ?” जुजुं तःपागु बोर्ड (सिपौ) काय्के छ्वया वया न्ह्योने तय्कल । अले जुजुं धाल - “थवयात थुकी गोतुइका थ्यं ।” वं अथे हे यात । चन्दादेवी मचाया ल्यूल्यू ख्वख्वं वया मचाया न्ह्योने च्वंवल । घातकं हानं न्यन - “महाराज ! आः छु यायेगु ?”

“धर्मपालया ल्हाः ध्यं ।” चन्दादेवी धाल - “महाराज ! जिमि काय् न्हेला दुम्ह मचा खः । वं छुं मस्यू । वयागु छुं दोष मदु । दोष दःसा जिगु हे खः, उकिं जिगु ल्हाः ध्यंका विज्याहुँ ।” थुगु खैं कनेत लानिं न्हापांगु गाथा धाल -

“अहमेव दूसिया भूनहता, रञ्जो महापतापस्स ।  
एतं मुज्चतु धम्मपालं, हत्थे मे देव छेदेही’ति”॥

“जि भूण हत्या याइम्ह हे जुजु महाप्रतापया दोषी खः । महाराज ! थुम्ह धर्मपालयात त्वःता विज्याहुँ । जिगु हे ल्हाः ध्यना विज्याहुँ ।”

जुजुं घातकयात मिखा व्वया भाय् यात । घातकं न्यन - “महाराज ! आः छु यायेगु ?” “धर्मपालयागु ल्हाः ध्यं ।” वं निपा ल्हाः पंमाय् नकतिनि चुलि जाया वःगु कचा पालेयें त्वाः ल्हात । महारानी चन्दादेवी ध्यंगु ल्हाः ज्वना हि छ्वाल व्याल जुइक ख्वख्वं हाहां जुल । घातकं हानं न्यन - “महाराज ! आः छु यायेगु ?” “तुति निपां ध्यना व्यु ।”

जुजुयागु हुकुम न्यना चन्दादेवी निपुगु गाथा धाल -

“अहमेव दूसिया भूनहता, रञ्जो महापतापस्स ।  
एतं मुज्चतु धम्मपालं, पादे मे देव छेदेही’ति”॥

“जि भूण हत्या याइम्ह हे जुजु महाप्रतापया दोषी खः । महाराज ! थुम्ह धर्मपालयात त्वःता विज्याहुँ । जिगु हे तुति ध्यना विज्याहुँ ।”

जुजुं हानं घातकयात हुकुम विल । वं तुति निपां त्वाः ल्हाना विल । चन्दादेवीं त्वाः ल्हाःगु तुति मुलय् तल । हि छ्वाल व्याल जुइक ख्वख्वं हाहां धाल - “स्वामी महाप्रताप ! छु छ्वपिनिपाखें ल्हाः तुति ध्यंके विद्वृक्मूह मचायात मांपिंसं लहिना तये मज्यूला ? जिं ज्या वना थवयात लहिना तये । जित थव मचा विया विज्याहुँ ।” घातकं न्यन - “महाराज ! जुजुया हुकुम पाले यायेधुन, जिगु ज्या सिधल मखुला ?”

“अं, सिमध्यनि ।”

“अथेसा छु याये मानी ?”

“थवयागु छ्यों ध्यं ।”

चन्दादेवीं स्वपुगु गाथा धाल -

“अहमेव दूसिया भूनहता, रज्जो महापतापस्स ।  
एतं मुञ्चतु धम्मपालं, सीसं मे देव छेदेही’ति” ॥

“जि श्रूण हत्या याइम्ह हे जुजु महाप्रतापया दोषी खः । महाराज ! थुम्ह धर्मपालयात त्वःता बिज्याहुँ । जिगु हे छ्यों ध्यना बिज्याहुँ ।”

थुलि धया वं थङ्गु छ्यों न्ह्योने तया बिल । घातकं हानं न्यन – “महाराज ! छु यायेगु ?”  
“ध्वयागु छ्यों ध्यं ।”

वयागु छ्यों ध्यनेधुंका न्यन – “महाराज ! जुजुया हुकुम पालन जुल, मखुला ?”  
“मजूनि ।”

“महाराज ! छु याये बाकि दनि ?”

तलवारया च्वकां ध्वयात कया यंका म्हया अंगत ध्यना तलवारया छ्चाखेरं स्वाँमाथें दयूकि ।”

वं मचाया लाशयात आकाशय् वांछूवया तलवारया च्वंका फया म्हया अंगत ध्यना तलवारया छ्चाखेरं स्वाँमाथें दयूका बिल ।

चन्ददेवीं वोधिसत्त्वयागु ला मुले मुंका मञ्चय् च्वना ख्वख्वं हाहां थुपिं गाथात धाल –

“न हि नूनिमस्स रज्जो, मित्तामच्चा च विज्जरे सुहदा ।  
ये न वदन्ति राजानं, मा धातयि ओरसं पुत्तं ॥

“न हि नूनिमस्स रज्जो, जाती मित्ता च विज्जरे सुहदा ।  
ये न वदन्ति राजानं, मा धातयि अत्रजं पुत्तंन्ति” ॥

“अवश्य नं थुम्ह जुजुया थुजापि सुं पासाभाइ, अमात्य व सुहृदयपि मदु खनि गुपिंसं थः  
औरसपुत्रयात स्याये मते धका जुजुयात धाये फुपिं खः ।”

“अवश्य नं थुम्ह जुजुया थुजापि सुं पासाभाइ, अमात्य व सुहृदयपि मदु खनि गुपिंसं थःपाखे जन्म  
जूम्ह काय्यात स्याये मते धका जुजुयात धाये फुपिं खः ।”

लानी थुपिं निपु गाथा धया निपा ल्हातं नुगःचुइ ल्हाः तया अन्तिम गाथा धाल –

“चन्दनसारानुलित्ता, बाहा छिज्जन्ति धम्मपालस्स ।  
दायादस्स पथव्या, पाणा मे देव रुझन्ती’ति” ॥

“पृथ्वी (राज्य) या उत्तराधिकारी जुइम्ह धर्मपाल चन्दनसारं बुला तयागु ल्हाः हिं किना त्वा: दला  
च्वन । (तुतित हिं किना त्वा: दला च्वन । छ्यों हिं किना त्वा: दला च्वन) । हे महाराज ! अले (थुजागु  
खना) जिगु प्राण रोके जुया च्वन ।”

लानि थुकथं ख्वख्वं हाहां, पंया बनय् मिं नद्वले पंत पर पर मुया वद्वयें वयागु नुगः मुया तज्याना  
अन हे वयागु देहान्त जुल । जुजु सिंहासनय् च्वने मफुत । मञ्चय् गोतु वन । वं बाया वां खात । व अनं  
पृथ्वी दुने स्वचाल । निगु लाख चौरानव्वे योजन घनागु तःफिगु पृथ्वीं नं वयागु दुर्गुण सह याये मफुगु कारणं  
बाया वना लं चिला बिल । अविचीं (नरकं) ज्वाला पिहां वया कुल-प्रदत्त कम्बल फांगां भुनेथें याना वयात  
मिया ज्वालां भुना अविचीं नरकय् वांछूवये यंकल । अमात्यं चन्ददेवीं व वोधिसत्त्वयागु शरीरकृत्य यात ।

शास्तां थुगु धमदेशना न्ह्यथना जातकयागु स्वापू क्यना बिज्यात । उगु इलय् जुजु देवदत्त खः ।  
चन्ददेवी महाप्रजापति गौतमी खः । धम्मपालकुमार जुलसा जि हे खः ।


## बुद्ध कि युद्ध ?

बुद्धका अमृतमय वाणी युद्धले हार्देन ।  
मूर्खतामा नसरकै त्यही जीत हो ।  
प्रभाती पारिलो किरणसंगै बतासमा विलायन  
मोतिरुपी चिसो शीत हो ।  
अन्धा र असहायको अमिनय नगर  
के चाहन्छौ तिमी ? बुद्ध कि युद्ध, युद्ध कि बुद्ध ?

नील गगन झुकदाको लाज  
धर्ती जमिन रुकदाको शरम  
संगर सुकदाको आश्चर्य, के को मतलब ।  
प्राकृतिक रोदन, कति झर्ष आँशु  
धर्ती पीडा, कति चर्किन्छ छाति, के को हिसाब ।  
आज ढुंगा दुखेको छ, माटो दुखेको छ ।  
बारुद र गोली अनि आलो रगतले बाटो दुखेको छ ।  
अन्तरद्रोही, लाभा अवतार, विस्मात आत्मघाती  
कति जलाउँछौ ? कति दन्काउँछौ ? मात्र खरानी  
आफ्नै लाशमा रुनु अनि मलामी गरार  
के चाहन्छौ तिमी ? बुद्ध कि युद्ध, युद्ध कि बुद्ध ?

अब ऊ रहेन, हो, अब उ पक्कै रहेन  
आमाको सपना निधारमा दलेर,  
इच्छा, आकांक्षा पैतालाले कुल्चेर  
निरन्तर बस निरन्तर गोली र बारुदको दशै  
खसी बोका, खसी बोका, नसोधौ भाउ  
सस्तो अति सस्तो, नून पनि भयो महंगो  
नाच्छन् ताण्डव नृत्य, हाँस्छन् लंकेश्वर  
छायाँसरी पछि पछि लाशले गिजयाउँछ ।  
हिँद्धन आफ्नै चिहान माथि टेकेर  
के चाहन्छौ तिमी ? बुद्ध कि युद्ध, युद्ध कि बुद्ध ?

अपसोच, नयन हेर्षन् मात्र टोलाएर दुश्य छैन ।  
कान सुन्छन् गहिरिएर बुक्ने पक्कै हैन ।  
अब भन, बोलेर देखाउँदैमा, कसको के जाला  
भयंकर भयावह, ब्याप्त ममता, अत्योक्ति नहोला ।



- भिक्षु विमलो स्थविर

आतंकको रथ, हत्याकी देवि  
बारुद र गोली अनि आलो रगतको पांग्ना  
सायद तिमो परम्परा, सायद संस्कृति  
चेतनाका दरवाजा तिमीलाई मुबारख  
शान्तिको लालसोहर, द्वन्दको शंख बजाएर  
के चाहन्छौ तिमी ? बुद्ध कि युद्ध, युद्ध कि बुद्ध ?

लालिगुराँस फकिनुछ, डाँफे मुनाल नाच्नुछ ।  
हिमशिखर हाँसेसरी खोला नालाले प्रीति गाँस्नुछ ।  
नत्र, सराप देला सारंगीले विरह पोखला बाँसुरीले  
मादल घन्किन छाइने छन् रिसाएर  
न्याउली रुँदा कस्को मन रुँदैन ।  
पाखा, पखेरो, देउराली भञ्जयाङु मौन छन्  
आँगनमा तोते बोली फुकनुछ ।  
अनि सिउँदो पुष्ठिन रोकनुछ ।  
अनि बृद्धा आमा बुबाको घाउमा मलम लेप्नुछ  
हेर,  
हेर, अँध्यारो भौ तर अबेर भएको पक्कै छैन  
फेरि नेपाल आमाले सन्तुष्टिको सास फेर्न पाउनुपर्छ ।  
नत्र के जवाफ दिन्छौ आफ्ना पूर्खाप्रति  
अनि के गर्व गर्है वीर शहीद माथि  
इतिहासका पाना पलटाइ हेर तिमीले  
तिमो प्रतिबिम्ब देखनेछौ रोएको  
तिमो एक शब्द लाखौको बोली बनोस् ।  
तिमो एक पाइला लाखौको यात्रा बनोस् ।  
तिमो एक इच्छा लाखौको लक्ष्य बनोस् ।  
अब भन,  
अब भन, छाति माथि हात राखी  
साँचै, के चाहन्छौ तिमी ? बुद्ध कि युद्ध, युद्ध कि बुद्ध ?

# दुःख र दुःखमुक्ति

## भिक्षु अमतो



दुःख, पालि भाषामा दुक्ख, सुखको विपरित अर्थ बोकेको शब्द हो, जसको सामान्य अर्थ पीडा, पीडायुक्त अनुभव तथा शारीरिक र मानसिक उत्पीडन भन्ने हुन्छ । यसर्थमा सुखको अभाव नै दुःख हो । हरेक प्राणी सुखप्रिय हुने भएकाले सुखको प्राप्तितिर लाग्नु प्राणीमात्रको स्वभाव हो । त्यसैले सुख प्राप्त गर्ने क्रममा उसमा आउने असन्तुष्ट स्वभाव वा तृष्णाको कारणले प्राणी दुःखको अनुभव गर्दछ ।

दुःख सम्पूर्ण प्राणीहरूमा व्याप्त हुने स्वभावधर्म हो । प्रत्येक प्राणी कुनै पनि समय र परिस्थितिमा कुनै न कुनै रूपले कुनै न कुनै मात्रामा दुःखले प्रभावित भइराखेकै हुन्छ । फरक यतिमात्र हो कि कोही बढी नै दुखी हुन्छन् त कोही कम मात्र । यसरी प्राणीमा दुःखको मात्रा एकनास नहुनुमा उनीहरूको वर्तमान र अतीत जीवनका कमृहरूको प्रमुख भूमिका रहेका हुन्छन् । दुःखको अर्थ दिने क्रममा Buddhist Dictionary ले लेखेको छ- "Pain, Painful feeling which may be bodily and mental" । त्यस्तै Oxford Dictionary ले पनि यसरी लेखेको छ - "deep sorrow especially caused by someone's death, trouble or annoyance." यसरी विभिन्न शब्दकोषहरूले दिएका अर्थहरूका आधारमा भन्नुपर्दा दुःख भनेको शारीरिक तथा मानसिक पीडा हो, जुन प्राणीको असन्तुष्ट स्वभाव तथा पूर्वकर्महरूको फलका रूपमा वर्तमान समयमा अनुभव भइरहेको हुन्छ ।

भगवान् बुद्धका अनुसार “कुच्छितं हुत्वा खनतीति दुख्ख”<sup>१</sup> भनेर दुःखको परिभाषा दिइराखेको छ । कुच्छितं = नराम्भोसँग, घृणायोग्य, हुत्वा = भएर, खनति = सुखलाई खनेर फाल्न सक्ने वा दबाएर राख्ने भएकाले, दुख्ख = दुःख भनिन्छ । अर्थात् घृणायोग्य भएर सुखलाई खनेर फाल्न सक्ने वा दबाउन सक्ने भएकाले दुःख भनिएको हो । दुःख हुँदा सुखको अनुभूति हुन नसक्ने भएकोले सुखलाई खनेर फाल्न सक्ने वा दबाउन सक्ने भनिएको हो ।

दुःख शब्द आफैमा गम्भीर अर्थ बोकेको शब्द हो । यस गम्भीर अर्थलाई अभ व्यापक रूपमा बुझन् भगवान् बुद्धले चार आर्यसत्यको उपदेश दिइराख्नु भएको छ । आर्य भनेको शुद्ध, निर्मल, वास्तविक वा यथार्थ हो ।

<sup>१</sup> अभिधर्म भाषाटिका - पृ. १७

यसै शुद्ध एवं यथार्थ चार सत्यलाई सही अर्थमा बुझन् सक्ने व्यक्ति सम्पूर्ण दुःखवाट मुक्त हुन सक्दछ । ती चार आर्य सत्यहरूलाई निम्न अनुसार विश्लेषण गरिएको छ ।

**१. दुःख सत्य :** चार आर्यसत्यहरूमध्ये पहिलो सत्य भनेको दुःखसत्य हो । संसारमा दुःख छ भन्ने यथार्थ ज्ञान नै दुःखसत्य हो । संसार दुःखले व्याप्त छ । दुःख मानवमात्र नभई सम्पूर्ण प्राणधारी जीवनहरूमा व्याप्त स्वभाव धर्म हो । भगवान् बुद्धको वचनअनुसार-

“इदं खो पन भिक्षवे दुख्खं अरियसच्चं । जातिपि दुख्खा, जरापि दुख्खा, मरणम्पि दुख्खं, सोकपरिदेव-देवखदोमनस्सुपायासापि दुख्खा, अप्पियेहि सम्प्योगो दुख्खो, पियेहि विष्योगो दुख्खो, यम्प्यच्छं नलभति तम्पि दुख्खं, संखितेन पञ्चुपादानव्यन्धा दुख्खा ।”<sup>२</sup>

अर्थात् “भिक्षुहर, यो दुःख सत्य हो । आर्यहरूले जान्नुपर्ने सही दुःख भनेको जन्म लिनु दुःख हो । वृद्धवृद्धा वा जीर्ण हुनु, मरण हुनु, शोक सन्ताप हुनु, विलाप गर्नु, शारीरिक-मानसिक पीडा हुनु, डाह हुनु, अप्रिय व्यक्ति आलम्बनहरूसित सँगै पर्नु वा सम्प्रयुक्त हुनु, प्रिय व्यक्ति वा आलम्बनहरूसित अलग हुनु दुःख हो । यस्तै गरी इच्छा गरेको लाभ नहुनु पनि दुःख हो ।”<sup>३</sup>

संक्षिप्तमा भन्नुपर्दा पाँच उपादानका आलम्बन भइरहेका स्कन्धहरू वा म, मेरो सम्पत्ति नित्य, सुख, आत्म भनेर आसक्त हुन सक्ने नामरूप स्कन्धहरू दुःख हुन् ।”

यस प्रकार यथार्थ दुःखलाई बताइराख्नु भएको छ ।

**२. दुःख समुदय सत्य:** दोस्रो आर्य सत्य भनेको दुःख समुदय सत्य अर्थात् दुःखको कारण छ भन्ने यथार्थ सत्य हो । दुःख उत्पत्ति हुनुको कारणको रूपमा तृष्णा वा आसक्तिलाई लिइएको छ । दुःखको उत्पत्ति वा समुदयको बारेमा भगवान् बुद्धले यसरी उपदेश दिइराख्नु भएको छ-

“इदं खो पन भिक्षवे दुख्खं समुदय अरियसच्चं । यायं तण्डा पोनोभविका नन्दीराग सहगता तत्रत्राभिनन्दीनि सेय यथीदं ? काम तन्हा, भव तन्हा, विभव तन्हा ।”<sup>४</sup>

<sup>२</sup> महान् धर्म चक्र सूत्रोपदेश - महासी सयादी, अनु. भिक्षु ज्ञानपूर्णिक महास्थविर - पृ. २४

<sup>३</sup> सुत महावग्र अट्कथा - पृ. ३८

<sup>४</sup> महान् धर्म चक्र सूत्रोपदेश - पृ. १५७

अर्थात्- “भिक्षुहरू, यो दुःख समुदय आर्यसत्य हो । दुःखको मूल कारण तृष्णा हो । यसले नै प्राणीलाङ्घ बारम्बार जन्म दिने गर्दछ । यसले नै चित्तलार्य विषय वासनातिर आकर्षित गर्दछ । उत्पन्न भएको विषयप्रति अनुराग बढाइदिन्छ । यो तृष्णा कामतृष्णा, भवतृष्णा र विभव तृष्णा गरी तीन प्रकारका छन् ।”

तृष्णा भनेको भोकाउने वा आसक्ति हुने स्वभाव हो । खान भोकाउने, पिउने तिर्खा लाग्ने जस्तै रूप, गन्ध, रस आदि आरम्मणहरूप्रति भोकाउने वा आसक्ति हुने स्वभाव तृष्णा हो । रूप, शब्द, गन्ध, रस र स्पर्श यी पाँच आरम्मणहरूमा आसक्त भइरहनु काम तृष्णा हो । भौतिक सुख र लालसाको निमित्त रातदिन जोतिनु काम तृष्णाको लक्षण हो । यसै गरी आफ्नो अस्तित्व जोगाइराख्ने इच्छा वा भौतिक शरीरलाई नित्य सम्भी बाँचिराख्ने लालसा भवतृष्णा हो । बाँचिरहने इच्छा र मृत्युपश्चात् पनि पुनः जन्मिन चाहने इच्छा भवतृष्णा हो । यही नै पुनर्जन्मको निर्माता पनि हो । यसले प्राणीलाई संसारचक्रमा घुमाइराख्न । यो जन्म बाहेक अर्को जन्म छैन, मृत्युपश्चात् सबै सकिने, स्वर्ग नर्क पुनर्जन्म केही छैन, त्यसले बाँचुञ्जेल जसरी पनि सुख भोग्ने, मोजमज्जा गर्ने भन्ने इच्छा नै विभव तृष्णा हो । “मरेपछि डुमै राजा” भन्ने उखान चरितार्थ पाईं कुशल, अकुशल कर्म र कर्मफलको वास्ता नगर्ने लक्षण विभव तृष्णामा रहेको हुन्छ । दुःखको आरम्भ तृष्णाबाटै हुन्छ । पुनर्जन्म गराई मनमा पुनः पुनः नयाँ नयाँ सुख भोग्ने लालसाको विजारोपण गर्दछ । यही लालसाले गर्दा दुःखचक्रमा हामीलाई फनफनी घुम्न बाध्य गराउँदछ । तसर्थ तृष्णाको नाश भएमा मात्रै सम्पूर्ण दुःखको नाश हुन्छ ।

३. दुःख निरोध सत्यः संसारमा दुःख छ र दुःखको कारण तृष्णा हो भन्ने थाहा भइसकेपछि दुःखको निरोध वा अन्त्य पनि छ भन्ने तेश्रो आर्यसत्य दुःख निरोध सत्य हो । बुद्ध स्वयंले दुःख निरोध सत्यको विषयमा यसरी उपदेश गर्नु भएको छ -

“इदं खो पन भिक्खवने दुःख निरोध अरिय सच्चं, यो तस्सायेव तथाह्य असेस विराग निरोधो, चागो पटिनिस्सग्गो मुति अनालयो ।”<sup>५</sup>

अर्थात् - “भिक्षुहरू, यो दुःख निरोध आर्यसत्य हो, दुःख शान्त हुने स्वभाव भएको सत्य हो । यो तृष्णाको विराग हो । यो आर्यसत्य तृष्णाको अशेष निरोध हो, त्याग

चार आर्य सत्य - दोलेन्द्र रत्न शाक्य, पृ. ४५

५ महान धर्म चक्र सूत्रोपदेश - पृ. २०२

चार आर्य सत्य, पृ. ६१

अनि मुक्ति हो, तृष्णाको बास नभएको अवस्था हो । संक्षेपमा भन्नुपर्दा यही तृष्णामुक्त अवस्था निर्वाण हो ।”

भगवान् बुद्धको यस उपदेश अनुसार तृष्णा नै दुःखको मूल कारण भएकाले यसबाट मुक्त हुन सकेमा जुन अवस्थामा पुगिन्छ त्यही दुःख निरोध अवस्था हो । त्यही निर्वाण हो । तृष्णाको अवशेष बाँकी रहन्त्वेल दुःखको अस्तित्व लोप नहुने भएकाले अशेष रूपमा तृष्णाको क्षय हुन्पर्दछ । अनि मात्र हामी दुःखबाट पूर्णरूपमा मुक्त हुन सकदैन्छौं र यही दुःखबाट मुक्त अवस्था निर्वाण हो ।

बुद्धकै शब्द अनुसार “वानतो निक्खन्तत्त्वं निब्बानं”<sup>६</sup> भनेर निर्वाणको परिभाषा दिइराखेको छ । अर्थात्, वानतो = तृष्णाबाट, निक्खन्तं = मुक्त भएको अवस्था, निब्बानं = तृष्णाबाट मुक्त भएको अवस्था अर्थात् निर्वाण हो । त्यसैले तृष्णाबाट पूर्ण मुक्त हूँदाको क्षण नै व्यक्ति निर्वाण ज्ञानको साक्षात्कार गरेको हुन्छ । लौकिक अवस्थामा जस्तो आरम्मणहरूलाई ग्रहण नगरिकन तृष्णाको जालबाट मुक्त भएको अवस्था नै तृष्णाबाट मुक्त अवस्था निर्वाण हो ।

४. दुःख निरोध आर्यसत्य : चार आर्यसत्यमध्ये अन्तिम सत्य भनेको दुःखमुक्तिको मार्ग छ भन्ने सत्य हो । दुःख, दुःखको कारण र दुःखको निरोध छ भनेर थाहा भइसकेपछि दुःख निरोधको निमित्त अपनाउनु पर्ने मार्ग, उपाय छ भन्ने सत्य नै यस चौथौ आर्यसत्य हो । तेश्रो आर्यसत्यसम्ममा दुःखबाट मुक्त अवस्था निर्वाण हो भन्ने जुन सत्य छ, त्यस निर्वाणिक अवस्था प्राप्त गर्ने मार्ग वा उपाय के हो ? कुन कार्य गर्दा दुःखबाट पूर्णरूपमा मुक्ति मिल्छ, तृष्णा क्षय गरी दुःखमुक्तिको लागि कुन विधि अपनाउनु पर्छ भन्ने विषयमा यस चौथो आर्यसत्य अन्तर्गत बुझ्न सकिन्छ । दुःख एउटा समस्या हो भने निर्वाण त्यसको समाधान हो । यसै समाधानको निमित्त जुन दुःखको कारणको रूपमा तृष्णालाई देखाइराखेको छ, उक्त तृष्णा पूर्णतया क्षय गरी दुःखबाट मुक्त हुनको निमित्त मार्ग वा उपायको रूपमा भगवान् बुद्धले आठ अंगले युक्त दुःख मुक्तिको मार्गको देशना गरिराख्न भएको छ । यस मार्गलाई आर्य अष्टाङ्गिक मार्ग वा निर्वाण मार्ग अथवा दुःखमुक्तिको मार्ग भनिन्छ । पालि भाषामा “मज्जम पटिपदा” अर्थात् मध्यम मार्ग तथा दुःख निरोध गामिनी पटिपदा मग्ग सच्च पनि भनिन्छ ।

यस आर्य सत्यको विषयमा भगवान् बुद्धले यसरी उपदेश गरिराख्न भएको छ -

“इदं खो पन भिक्खवे दुःख निरोधगामिनी पटिपदा अरिसच्चं । अयमेव अरियो अड्डीगिको मग्गो । सेयूथीदं ?

६ अभिधर्म भाषाटिका, पृ. २१

सम्मादिंडि सम्मासंक्षो सम्मावाचा सम्माकम्मन्तो सम्माआजीवो  
सम्मावायामो सम्मासति सम्मासमाधि ।”<sup>४</sup>

अर्थात् : “भिक्षुहरु, यो दुःख निरोधतिर लैजाने मार्ग आर्यसत्य हो । यही नै आर्य अष्टाङ्गिक मार्ग हो । ती आठ अर्य मार्गहरू के के हुन् भने - सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि ।”

बुद्धोपदेशित यस आर्य मार्ग, निर्वाण मार्ग अर्थात् आर्य अष्टाङ्गिक मार्गलाई निम्न अनुसार विस्तृत रूपमा व्याख्या गरिएको छ ।

आर्यन् भनेको उत्तम, परिशुद्ध, वास्तविक वा यथार्थ हो । अष्टाङ्गिक भनेको आठ अंगले युक्त भएको भनिएको हो । मार्ग भनेको सामानय अर्थमा बाटो भन्ने बुझिएता पनि यहाँ मार्गलाई उपाय, अभ्यास वा अनुशरणको रूपमा अर्थ दिइराखेको छ । तसर्थ आर्य अष्टाङ्गिक मार्ग भनेको आठ अंगले युक्त मार्ग वा अभ्यास हो जसको अनुशरणद्वारा व्यक्तिले सम्पूर्ण तृष्णालाई क्षय गरी दुःखमुक्त अवस्था निर्वाणज्ञान साक्षात्कार गर्न सक्दछ । तसर्थ यो मुक्तिको मार्ग हो यो धर्मको मार्ग हो । अति सुख र आराम अनि अति दुःख र कष्ट दुवै यस मार्गो दुई अति हुन् । यी दुवै अतिलाई त्यागेर बीचको मार्ग अपनाउने भएकाले यसलाई मध्यम मार्ग भनिएको हो । यसलाई तीन स्कन्धहरूमा विभाजन गर्न सकिन्छ । ती हुन्-

क) शील स्कन्ध

ख) समाधि स्कन्ध

ग) प्रज्ञा स्कन्ध<sup>५</sup>

यी तीन स्कन्धहरू मध्ये शील स्कन्ध अन्तर्गत ती अंग, समाधि स्कन्ध अन्तर्गत तीन अंग र प्रज्ञा स्कन्ध अन्तर्गत दुई अंग मिलाएर आठ अंग सहितको हुन जान्छ । यी तीन स्कन्धहरूलाई क्रमैसँग यसरी व्याख्या गरिएको छ ।

क) शील स्कन्ध<sup>६</sup> :

१) सम्यक् वचन : आफू र अरू दुवै पक्षको हित सुखको उद्देश्यले मैत्रीपूर्वक सत्य, संयमित र आवश्यक कुरा गर्नु सम्यक वचन हो । अर्को शब्दमा भन्नुपर्दा भुठ नबोल्नु, चुगली नगर्नु, कडा शब्द नबोल्नु, अनावश्यक कुरा नगर्नु यी चारैवटाको संयुक्त रूप सम्यक् वचन हो ।

२) सम्यक् कर्म : शारीरिक रूपमा कुनै अकुशल

७ महान् धर्म चक्र सूत्रोपदेश - पृ. २०७

चार आर्य सत्य, पृ. ७३

८ प्रज्ञा प्रदीप - दोलेन्द्र रत्न शाक्य, पृ. १

९ प्रज्ञा प्रदीप - पृ. ३

१० प्रज्ञा प्रदीप - पृ. ४-९

Realization of the Dhamma - Sayadaw Dhammapiya, पृ. ५१-५३

कुनै पाप नगर्दू पुण्य संचय गर्नु र आफ्नो वितलाई शुद्ध गर्नु यहि बुद्धहरूको शिक्षा हो । - भगवान् बुद्ध (३९)

कर्म नगरी शुद्ध शारीरिक कर्म गर्नुलाई सम्यक् कर्म भनिएको हो । प्राणीहिंसा गर्नु वा प्राणीलाई दुःख दिनु, चोरी गर्नु र व्यभिचार गर्नु यी तीन शारीरिक कर्मबाट बचेर अन्य कार्य गर्नुलाई सम्यक् कर्म भनिन्छ ।

३) सम्यक् आजीविका : असल, पापरहित, निःस्वार्थ र हितकारी पेशा अपनाएर जीविका गर्नुलाई सम्यक् आजीविका भनिन्छ । मिथ्या आचरणलाई त्यागेर सही रूपमा जीविका गर्नु सम्यक् आजीविका हो । मादक पदार्थ, प्राणीको मांस, विष, हात-हतियार, मानिस आदिको वेचविखन नगर्नु तथा सम्पत्ति थुपार्ने लोभले ठगी गर्नु, घूस लिनु, चोर डाँका भई सम्पत्ति थुपार्नु जस्ता कार्यहरु नगरीकन शुद्ध एवं निःस्वार्थभावले व्यवसाय गरी जीविका गर्नु सम्यक् आजीविका हो ।

४) समाधि स्कन्ध<sup>७</sup> :

४) सम्यक् व्यायाम : ठीक कुरामा ठीकसित प्रयत्न गर्नु अर्थात् कुशल कर्म गर्न र अकुशल कर्मबाट बच्न प्रयत्न गर्नु सम्यक व्यायाम हो । यो मानसिक व्यायाम हो । शारीरिक व्यायमले शरीरलाई बलियो बनाए जस्तै मानसिक व्यायमले मनलाई पापबाट अलग राख्दछ, मनलाई शुद्ध, निर्मल राख्दछ । यस अन्तर्गत निम्न चार प्रयत्नहरु रहेका छन् ।

- उत्पन्न अकुशल भावनालाई हटाएन प्रयत्न गर्नु ।
- अनुत्पन्न अकुशल भावनालाई उत्पन्न हुन नदिन प्रयत्न गर्नु ।
- अनुत्पन्न कुशल भावनालाई उत्पन्न गर्न प्रयत्न गर्नु ।
- उत्पन्न कुशल भावनालाई पुनः उत्पन्न गर्न प्रयत्न गर्नु ।

यिनै प्रयत्नहरूलाई सक्षिप्त रूपमा सम्यक् व्यायाम भनिन्छ ।

५) सम्यक् स्मृति : स्मृतिको अर्थ सामानयतया सम्भन्नु वा होश राख्नु हो । राग द्वेषादि क्लेशहरूबाट मुक्तभएको आलम्बनमा चित्त एकाग्र गरी त्यसमा जागरूक भएर घटनालाई यथार्थ रूपमा अनुभव गरिराख्नु सम्यक् स्मृति हो । शरीर, चित्त, संवेदना र स्वभाव धर्म यी चारप्रति सचेत र सजग भई स्मृति सम्प्रजन्यले युक्त हुनु नै सम्यक् स्मृति हो । जस्तो कि -

- १) कायानुपस्सना - शरीरलाई यथाभूत हेर्नु ।
- २) चित्तानुपस्सना - चित्तलाई यथाभूत हेर्नु ।
- ३) संवेदनानुपस्सना - संवेदनालाई यथाभूत हेर्नु ।
- ४) धर्मानुपस्सना - स्वभावधर्मलाई यथाभूत हेर्नु ।

यिनीहरूको संयुक्त रूप नै सम्यक् स्मृति हो ।

६) सम्यक् समाधि : चित्तलाई राग, द्वेष र मोहरहित

शुद्ध आलम्बनमा स्थिर राखी चित्तको एकाग्रता र स्थिरता कायम गरिराख्नु नै सम्यक समाधि हो । समाधिका प्रकार हरुमा समथ भावना र विपश्यना भावना गरी दुई प्रकार रहेका छन् । पाँच नीवरण आदि क्लेश र वितर्क आदि ध्यान अंगलाई शमन गर्ने र मनलाई स्थिर राख्ने ध्यान समथ भावना हो भने नामरूपको अनित्यता, दुःख र अनात्मता अनि अशुभ आदिलाई प्रज्ञादृष्टिले हेनु विपश्यना भावना हो । यही विपश्या ध्यान मार्फत् सम्पूर्ण तृष्णाको क्षय गरी निर्वाण साक्षात्कार गर्न सकिन्छ ।

ग) प्रज्ञा स्कन्धः

७) सम्यक् दृष्टिः : सही ज्ञान हनु, मिथ्या दृष्टिलाई हटाएर वस्तु, व्यक्ति र स्थितिलाई यथार्थ रूपमा ज्ञान चक्षुले देख्नु सम्यक् दृष्टि हो । अर्को शब्दमा भन्नुपर्दा दुःख, दुःखको कारण, दुःखको निरोध र दुःख निरोधको मार्ग अर्थात् चार आर्य सत्यलाई सही रूपमा देख्नु नै सम्यक् दृष्टि हो ।

८) सम्यक् संकल्पः : सम्यक् संकल्प भनेको राम्रो, शुभ, कल्याणकारी विचार वा धारणा धारण गर्नु अधि त्यस उपर सम्यक् रूपले चिनतन मनन गरी सही संकल्प गर्नु हो । यसले मिथ्या विचार र धारणालाई विस्थापित गर्दछ र त्यसको ठाउँमा मैत्री, करूणा, मुदिता र उपेक्षायुक्त विचार र धारणाले भरेर हामीलाई निर्वाणतिर उन्मुख गराउँदछ । सम्यक् संकल्पलाई नैष्कर्म्य संकल्प, अव्यापाद संकल्प, अविहिंसा संकल्प गरी तीन प्रकारमा विभाजन गरिएको छ । लोभ त्यागी निस्त्वार्थ त्याग भावना युक्त चित्त बढाउने नैष्कर्म्य संकल्प हो भने घृणा द्वेषयुक्त चित्त त्यागी मैत्री चित्त बढाउने अव्यापाद संकल्प हो । त्यस्तै निर्दर्शीयन

छोडी करूणा चित्त बढाउनु अविहिंसा संकल्प हो । यिनैलाई सम्यक् संकल्प भनिएको हो ।

यसरी उपरोक्त आठ अंगहरूमा शील स्कन्ध अन्तर्गतका तीन अंगहरूले हाम्रो कायिक र वाचिक कर्महरूलाई सम्यक् र शुद्ध बनाउँछन् भने समाधि स्कन्ध अन्तर्गतका तीन अंगहरूले मनलाई तह लगाई मानसिक कर्म शुद्ध बनाउँछन् । अनि प्रज्ञा स्कन्ध अन्तर्गत आउने दुई अंगहरूले मनलाई निर्मल पारी भव बन्धनलाई काट्ने औजारको रूपमा कार्य गर्दछ । यसरी यी आठै अंगहरूले हाम्रो काय, वाक र चित्तद्वारा गरिने कार्यहरूलाई शुद्ध गरी पुनः पुनः जन्म मरणको चक्रबाट मुक्त गर्ने अर्थात् सम्पूर्ण दुःखचक्रबाट मुक्त गर्ने काम गर्दछन् । बुद्ध आफू स्वयंले जानी बुझिसकेपछि यस आर्य अष्टाङ्गिक मार्गलाई प्रज्ञाचक्षु उत्पन्न गर्ने र गराउने, प्रज्ञाज्ञान पनि उत्पन्न गर्ने र गराउने, क्लेश शमण गर्ने, विशेष ज्ञानद्वारा जान्नको निमित्त, प्रतिवेद गरेर जान्नका निमित्त र निर्वाण प्राप्त गर्न वा सम्पूर्ण दुःख शान्त गर्नका निमित्त यही एक मात्र मार्ग रहेको तथ्य धर्मचक्रसूत्रमा देशना गर्नु भएको छ ।

तसर्थ आर्य अष्टाङ्गिक मार्ग त्यो मार्ग हो जुन निष्कण्टक, बाधारहित, शान्तिप्रद, सुखकर एवं कल्याणकारी छ । यस मार्गको अभ्यासद्वारा नै व्यक्तिले निश्चित रूपमा आफ्नो कल्याण र दुःख मुक्तिको हकदार बन्न सक्दछ । यही नै एक मात्र सत्य मार्ग हो । अतः यस पवित्र मार्गमा सच्चा पथिक भएर सम्पूर्ण दुःखबाट मुक्ति पाउन र अजर अमर बन्न हामी सबैले प्रयास गर्नु पर्दछ । ♦

**शस्त्र अस्त्र परित्याग दिवस (विजया दशमी) तथा मोहनी नखःको उपलक्ष्यमा हाम्रा सम्पूर्ण सदस्य महानुभावहरूमा सुख, शान्ति तथा समृद्धिको शुभकामना !**

**“एकका लागि सबै सबैका लागि एक”**

## विकास बचत तथा ऋण सहकारी संस्था लि.

महालक्ष्मी न.पा.-०६, सिद्धिपुर, ललितपुर, ५५८९९६६



हाम्रा सेवाहरू :

- १. साधारण बचत १०%
- २. नियमित बचत १०%
- ३. आवधिक बचत
- ४. महिना ११%
- ५. वर्ष १३.५%
- ६. वर्ष १४%
- ७. वर्ष १४.५%

ऋण सेवा:

- |                                |            |
|--------------------------------|------------|
| १. घरजग्गा धितो तथा व्यवसाय ऋण | १६%        |
| २. मुद्रती धितो ऋण मुद्रती     | व्याज + २% |
| ३. साना तथा घरेलु व्यवसाय ऋण   | १७%        |
| ४. जमानी                       | १८%        |
| ५. शैक्षिक                     | १५%        |

शरस्वती अस्त्र परित्याग दिवस (विजया दशमी) तथा मोहनी नखःको उपलक्ष्यमा  
सम्पूर्ण प्राणीमात्रको सुख, शान्ति तथा समृद्धिको  
शुभकामना !



## सिद्धिमंगल बुद्ध विहार परिवार      सिद्धिमंगल परियति केन्द्र परिवार


थसि, सिद्धिपुर, ललितपुर

शरस्वती अस्त्र परित्याग दिवस (विजया दशमी) तथा मोहनी  
नखःको उपलक्ष्यमा प्राणी मात्रको सुख, शान्ति तथा समृद्धिको  
शुभकामना !



## त्रि-बोधि विपश्यना ध्यान केन्द्र लामाटार, सिस्नेरी

अर्थ न व्यर्थका पद हजारौं बोल्नुभन्दा सार्थक पद छउटा नै श्रेष्ठ छ, जुन पदले शान्ति दिनछ । - भगवान् बुद्ध ३१



**शस्त्र अस्त्र परित्याग दिवस (विजया दशमी) तथा मोहनी नखःको उपलक्ष्यमा  
सम्पूर्ण प्राणीमात्रको सुख, शान्ति तथा समृद्धिको शुभकामना !**

अमरापुर बुद्ध विहार, बुगमती, यल  
यम्पी महाविहार, पट्टको, यल  
बौद्धजन विहार, सुनाकोठी  
कुलेश्वर बुद्ध विहार, कुलेश्वर

धापाखेल बुद्ध विहार, धापाखेल  
वेलुवनाराम विहार, थेच्च  
कुटि विहार, कोटेश्वर  
जितापुर गन्धकुटी, खोकना

Dhamma.Digital

**शस्त्र अस्त्र परित्याग दिवस (विजया दशमी) तथा मोहनी नखःको उपलक्ष्यमा  
हाम्रा सम्पूर्ण सदस्य महानुभावहरूमा सुख, शान्ति तथा समृद्धिको शुभकामना !**



**न्यू ताम्राकार हाउस**  
भोटाहिटी - २७, काठमाडौं, फोन : ४२४८८८७